

# नेपाली समाचार

जापानबाट प्रकाशित पहिलो नेपाली पत्रिका | First Nepalese Newspaper in Japan | 日本初ネパール語の新聞

वर्ष ७, अंक २०, २०७२ असार ३१- साउन १५, मूल्य : १०० येन

Vol. 7, No. 20, July 16-31, 2015, Price : ¥ 100

**8** डीभी/पीआर लिने कर्मचारीले अब दुई मध्य एक रोज्नुपर्ने

सरकारी कर्मचारीले डीभी, पीआर र गिनकाई बोकेर बसेमा जागिरबाट बर्खास्त गरिने

**6** फिफाको चुनाव फेब्रुअरीमा

सेप ब्लाटरले अध्यक्षमा निर्वाचित भएलगत्तै राजिनामा दिएपछि नयाँ अध्यक्षका लागि निर्वाचन हुँदै



**6** सिनओकुबो फिल्म फेस्टिभल हुँदै

टोकियोको सिनओकुबोमा हुने फेस्टिभलका लागि लव यु बाबा र सुनाकली छानिए



**Across No.1 TRAVEL BY HIS**

WORLDWIDE DISCOUNTED AIR TICKET BOOKING

KATHMANDU	
CATHAY PACIFIC (NARITA) ¥40,000~ (ONE WAY) ¥62,000~ (2 MONTH FIX) ¥77,500~ (2 MONTH FIX OPEN)	MALAYSIAN AIRLINES (NARITA) ¥1,00,000~ (2 MONTH FIX OPEN) ¥85,000~ (1 MONTH FIX OPEN) ¥64,000~ (ONE WAY) (FUEL SURCHARGE INCLUDED)
CATHAY PACIFIC (HANEDA) ¥44,000~ (ONE WAY) ¥67,000~ (2 MONTH FIX) ¥88,000~ (2 MONTH FIX OPEN)	ETIHAD AIRWAYS ¥55,000~ (35 DAYS FIX) QATAR AIRWAYS (HANEDA) ¥47,200~ (35 DAYS FIX OPEN)
CHINA EASTERN AIRLINES ¥22,500~ (6 MONTH FIX OPEN) ¥20,300~ (ONE WAY)	AIR INDIA ¥61,000~ (1 MONTH FIX OPEN) ¥66,000~ (3 MONTH FIX OPEN) ¥42,000~ (ONE WAY)
CHINA SOUTHERN AIRLINES ¥68,300~ (3 MONTH FIX OPEN) ¥46,000~ (ONE WAY)	KOREAN AIRLINES ¥46,000~ (3 MONTH FIX OPEN)
THAI AIRWAYS ¥80,000~ (2 MONTH FIX)	SINGAPORE AIRLINES ¥80,000~ (1 MONTH FIX OPEN)

विस्तृत जानकारीको लागि  
Rikesh Maharjan - Juma Maharjan  
080-4794-4065 (SoftBank) 03-6871-9261

Business Hour [Mon.-Fri.] 10:00-19:00 [Sat./Sun. national holiday] 11:00-18:00  
माथि उल्लेखित मूल्यमा इन्चन शुल्क र एयरपोर्ट कर समावेश गरिएको छैन  
his552d@his-world.com http://www.no1-travel.com

## जापानमा विद्यार्थीहरू थप मर्कामा कलेजका कारण भिसा दिएन : विद्यार्थीहरू हाम्रो पहल जारी छ : कलेज

**□ नेस डेस्क**

टोकियो- जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूको संख्याको बढोत्तरीसँगै विभिन्न खालका समस्याहरू थपिन थालेका छन् । हालैमा चिवा केनको मात्सुदोमा रहेको एउटा कलेजमा त्यस्तै नयाँ समस्याबाट विद्यार्थीहरू मर्कामा परेका छन् । मात्सुदोमा रहेको मात्सुयामा फुकुस्यो सेन्मोन गावकोमा चिनिया, भियतनामी, नेपाली, कोरियन, श्रीलंकेली लगायतका सयौं विद्यार्थीहरू अध्ययन गर्दै आएका थिए । उनीहरू मध्य धेरैलाई भिसा थपन अध्ययनले समस्या देखाएको र केहीलाई स्वदेश फर्कन भनिएको छ भने केहीलाई अच्यत्रबाट पुनः प्रक्रिया थाल्न

## परिवर्तन विरोधी सुभाब संविधानमा समेटिँदैन

**□ नेस डेस्क**

टोकियो- विदुर सापकोटा, काभ्रे क्षेत्र नं. ४ बाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सभासद हुनुहुन्छ । १३ वर्ष जिल्ला पार्टीको नेतृत्व गर्नुभएका उहाँले १३ वर्षको उमेरमै राजनीतिक जीवन सुरु गर्नुभएको हो । अनेर स्ववियु प्रारम्भिक कमिटीबाट राजनीतिमा हो भिनुभएका उहाँले अनेर स्ववियु हुँदै एमालेको विभिन्न संगठनमा बसेर काम गर्नुभएको छ । समाजशास्त्रमा स्तानतकोत्तर गर्नुभएका सापकोटा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुभाब समितिको सदस्य

**सभासदका कुरा**

॥ बाँकी पृष्ठ ६ मा



## नयाँ संविधानमा थरीथरी सुभाब

**□ नेस संवाददाता**

काठमाडौं- नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि भएको सुभाब संकलनमा आमजनताले थरीथरी सुभाब दिएका छन् । तीमध्ये अधिकांशले हिन्दुराष्ट्र पुनर्स्थापित गर्न माग गरेका छन् । उनीहरूले घिनलाग्दो संसदीय खेलबाट वाकदिक भइसकेको भन्दै जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने सुभाब पनि दिएका छन् । हालसम्म प्राप्त सुभाबलाई हेर्ने हो भने संघीयताभन्दा शासकीय स्वरूप र हिन्दू राष्ट्रका विषयमा जनताको अधिक चासो देखिएको छ । यस्तै सांसद मन्त्री बन्नका लागि पनि योग्यता तोक्नुपर्ने सुभाब पनि आएको छ । अन्य क्षेत्रमा योग्यताको निकै महत्व भए पनि देश हाँके जिम्मेवारी लिने व्यक्तिको योग्यता नतोकिनु अव्यवहारिक भएको जनताको सुभाब छ । यस्तै केहीले राष्ट्रिय भण्डामा प्रयोग

॥ बाँकी पृष्ठ ६ मा

**जापान इ-फुड्स सप्लायर्स**

अब जापानभरि

इन्डियन, नेपाली, थाई, मियतनाम रेष्टुरेन्ट तथा हलाल फुड्स लगायत व्यवसायिक प्रयोजनका लागि आवश्यक पर्ने हरेक किसिमका खाद्य तथा अन्य उपभोग्य सामाग्री सुपथ मूल्यमा जापानभरि उपलब्ध गराइन्छ ।

उच्च गुणस्तरिय सामान र छिटो छरितो एवं अल्पदोष सेवाका लागि सधैं हामीलाई सम्झनुहोस्

**जापान इ-फुड्स कम्पनी लिमिटेड**

123-0864 Adachi-Ku, Shikahama 2-26-16 Tokyo, Japan  
Tel: 03-5837-4977, Fax: 03-5837-4987  
Mob: 090-6477-4977 (Softbank)  
Email: info@e-foodsjapan.com, Website: www.e-foodsjapan.com

**विशेष छुटको ब्यवस्था**

उच्च गुणस्तरको, तन्दुर तथा विभिन्न मसलाहरू चाहिएमा अथवा रेष्टुरेन्टलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरूका लागि हामीलाई सम्झनुहोस् ।

**भारी छुटमा गुणस्तरीय काजू उपलब्ध छ ।**

**जापानमा तन्दुर तथा मसलाहरूको पहिलो थोक विक्रेता**

सम्पर्कः  
**NAMASTE BOUEKI**  
Namaste Boueki Building, 3375 Nakashima, Shikamaku, Himeji-Shi, Hyogo, 672-8035  
TEL: 079-231-4343 / MOB: 080-5343-6366 FAX: 079-231-4344

**“नेपालीका लागि नेपालीबाटै”**

फुदोसान, हाकेन र इन्टरनेट लगायतका सेवाहरू

कोठा तथा रेष्टुरेन्ट चाहिएमा  
जापानका विभिन्न ठाउँमा काम चाहिएमा  
(पार्ट टाइम तथा फुल टाइम, स्कुलको लागि)

इन्टरनेट जडान गर्नु परेमा  
(विभिन्न उपहारका साथमा) SoftBank

कम्प्युटर चाहिएमा  
(नयाँ तथा पुराना विभिन्न मोडलहरूमा)

सिस्तेमा सफ्टवेयरको मोबाइल चाहिएमा  
(नयाँ सिम सहितको सफ्टवेयरको मोबाइल सेटअप सिस्तेमा उपलब्ध गराइन्छ)

सिन्जुकु, इकेबुकुरो, सिनओकुबो, ताकादानोबा, नाकानो, कोयुजी कामाता, कोइवा ग्योतोको, गोटान्दा आसागारा, साइतामा चिवा, खानागावा, लगायत अन्य ठाउँहरू

**विशेषताहरू:**

- अति नै सस्तो किनारी भएको कोठा तथा इन्जुकी रेष्टुरेन्टहरू
- पायक पर्ने उपयुक्त ठाउँहरू
- ग्यारेन्टरको फ्रन्चज नहुने
- छिटो र छरितो

**Global Home Network Co., Ltd.**  
Tokyo-To, Shinjuku-Ku, Hyakunin-Cho 1-17-5, Mezon Ogura 305  
\*1 minute walk from Okubo Station (Between Shinjuku & Okubo Station)  
Phone: 03-5937-6958 Fax: 03-5937-6959  
Mobile: 080-6527-7429 (parttime)  
090-4542-1023 (Shibatha)  
080-3158-5833 (Yoshida)  
URL: globalhomejapan.com  
E-mail: shiva\_pkr@globalhomejapan.com

**विशेष छुटमा कोठाहरू**

✓ आफूलाई पायक पर्ने स्थानमा कोठाहरू चाहिएमा  
✓ किमनी नलाग्ने leopalace को कोठाहरू चाहिएमा  
✓ मान्सन तथा घरहरू किन्नु परेमा हामीलाई सम्झनुहोस्

**फुदोसानको चार्जमा विशेष छुट**

**Koyo Pvt. Ltd.**

東京新宿区百人町1-23-17 大久保南口共同ビル302

सम्पर्क  
Tel: 03-5332-7877  
Fax: 03-5332-7879  
Mob: 080-41789741 (Kapil)  
Mob: 080-5501-3440 (Han)  
(ओकुबो स्टेशन मिनामी गुची/South Gate) नजिकै

लामो समयसम्म जापानमा बस्न चाहनुहुने नेपालीहरूका लागि घर, फ्ल्याट तथा मान्सन खरिद गर्नुका साथै सोको लागि बैङ्क लोन सम्बन्धी परामर्श तथा सेवा उपलब्ध छ ।

एरियाहरू  
✓ टोकियो भित्र सबै  
✓ चिवा  
✓ साइतामा  
✓ कानागावा

**No.1 TRAVEL SHIBUYA BRANCH**

Discount Air Ticket Worldwide  
Shibuya Branch

**हवाई-टिकटका लागि स्वर्णिम अवसर “नम्बर वन ट्रामल”**

विगत २५ वर्षदेखि यहाँहरूको सेवामा समर्पित “नम्बर वन ट्रामल” मा विशेष छुट सहित सस्तो र भरपर्दो हवाई टिकट बिक्री भइरहेको छ ।

**Kathmandu “Round Trip”**

JPY 24,600+TAX 06 Month fix open fix CHINA EASTERN AIR  
JPY 46,000+TAX 01 Month fix open KOREAN AIRLINES  
JPY 80,000+TAX 01 Month fix open SINGAPORE AIRLINES  
JPY 78,000+TAX 03 Month fix open CHINA SOUTHERN AIR  
JPY 53,000+TAX 01 Month fix open ETHID AIR

THAI AIR 40,000¥  
1 Month Fixed

**Kathmandu One Way**

JPY 41,000+TAX One Way CHINA SOUTHERN AIR  
JPY 35,200 One Way ETHID AIR

3 महिना, ६ महिना र १ वर्षको पनि सम्भव छ । नेपालबाट आउने टिकट पनि पोस्ट सम्भव छ ।

**Delhi/Bombay**  
JPY 53,000+TAX 03 Month fix open AIR INDIA

150-0043 Shibuya Ku, Dougenzaka 1-20-1 Osawa Bld. 6F, Tokyo, Japan  
Shibuya Contact: Dinesh KC 080-4142-4740 (SB), Raju Shrestha 070-1202-7068 (SB)  
Bimala 080-4142-4741 (YOKOHAMA), Office: 03-3770-1381, Email: no1shb@alles.or.jp

“The Fare are excluding Airport Taxes and Fuel Surcharge”  
माथि उल्लेख गरिएका माडामा एयरपोर्ट टक्स र इन्चन मूल्य समावेश गरिएको छैन”

**कोठा तथा इन्टरनेटका लागि जापानभरी नै सेवा उपलब्ध छ**

INTERNET

आकर्षक नगद तथा कम्प्युटर उपहार सहित इन्टरनेट जडान गरिन्छ ।

पार्ट टाइम तथा वकिङ भिसाको प्रोसेसिङ सम्बन्धि सेवा उपलब्ध छ ।

नेपाली मार्केटमा काम गरेको लामो अनुभव प्राप्त पार्ट टाइम स्टाफ र एजेन्टको आवश्यकता छ ।

**PART TIME JOBS**

**CONTACT:**  
**ADVANCE LIFE CO., LTD.**  
169-0075, Tokyo, Shinjuku-Ku, Takadanobaba 4-9-18, Azegami Seven Bldg. 201  
TEL: 03-6304-0537 FAX: 03-6304-0538  
Mobile: 080-4166-9841 (Shrestha), 080-3159-3298 (SB), 090-4097-8715 (Docomo) (Fukuda)

तपाईंलाई आवश्यक परेको ठाउँमा आकर्षक र सस्तो कोठाहरू उपलब्ध गराइन्छ ।

अन्य जुनसुकै परामर्शका लागि पनि सधैं सेवामा हाजिर छौं ।

Published By:  
**GMT International Co., Ltd.**  
Tilak Malla  
Chairman  
Bhushan Ghimire  
Editor  
Dr. Bhupal Man Shrestha  
Managing Director  
2-14-4 (1F) Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073  
Tel & Fax: 03-5937-5314  
Email: nepalisamchar@gmail.com, samudraparnews@gmail.com  
http://www.samudrapari.com, http://www.gmt-intl.com

## सम्पादकीय

# सुभाबको सम्मान गर

संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुभाब समितिले साउन ४ र ५ गते संविधानको पहिलो प्रारम्भिक मस्यौदामाथि देशभित्र र बाहिरका नेपालीबाट लाखौं सुभाब लिएको छ । संविधानसभा सचिवालयमा सोभै र विद्युतीय माध्यमबाट मात्रै ३० हजारभन्दा बढीले सुभाब दर्ज गराएका छन् ।

जनताले आफ्नो हातले आफै संविधान लेख्न पाउने अधिकारको राम्रो प्रयोग गरेका छन् । आफ्नो मतबाट निर्वाचित सभासदसँग आफ्नै ठाउँमा आफ्ना सुभाबहरू निर्धक्कसाथ प्रस्तुत गरेका छन् ।

नागरिकहरूले खासगरी धर्मनिरपेक्षता, स्थानीय निकाय, नागरिकता र प्रदेशको संख्या, सीमासम्बन्धी मुद्दामा सुभाब केन्द्रित गरेका छन् । त्योसँगै राजनीतिक दलले नचाहेका कतिपय विषय पनि जनताले ठोसरूपमै राखेका छन् । जस्तो सांसददेखि राष्ट्रपतिसम्मको शैक्षिक योग्यता तोक्नुपर्ने, वडाध्यक्षदेखि कार्यकारी प्रमुखसम्म प्रत्यक्ष निर्वाचित गर्नुपर्ने, आमा वा बाबुका नामबाट वंशजको नागरिकता पाउनुपर्ने लगायतका छन् ।

त्यतिमात्र होइन, राजनीतिक दलले संविधानसभा निर्वाचनमा ल्याएका घोषणापत्रको राम्रो स्मरण गराउने काम पनि भएको छ । त्यतिमात्र नभएर, कतिपय राजनीतिक र सामाजिक मुद्दामा प्रमुख दलले गुमाएको विश्वासमाथि प्रहार गर्ने काम भएको छ ।

तराईका जिल्लामा नागरिकताको विषयमा बढी विरोध भए पनि समग्रमा देशभरबाट उत्साहजनक सहभागिता भएको छ । संविधान जारी गर्ने सन्निकटमा पुगेका दलहरूलाई जेट २५ को १६ बुँदे सहमतिमा उल्लेख भएका कतिपय विषयलाई जनताले अनुमोदन गर्न नसकेको सहजै अनुमान गर्न सकिन्छ ।

अब संविधानसभा सचिवालय र राजनीतिक दलहरूले सर्वसाधारणले सुभाब संकलनमै पटक पटक आशंका गर्दै आएको लिखित र मौखिक सुभाबको कसरी सम्मान गर्दछन् हेर्न बाँकी छ । उनीहरूले लिएका सुभाब बेवारीसै हुँदैनन् भन्नेमा आश्वस्त तुल्याउन दलहरूले सक्नुपर्छ । विभिन्न सरकारी निकाय तथा संघ संगठनले सभाध्यक्षमार्फत संविधानको मस्यौदामा आफ्नो सरोकार सम्बोधनका लागि दिएका सुभाब पनि त्यत्तिकै सरोकारको विषय बनेको छ ।

सँगसँगै सुभाब दिन नै असन्तुष्ट मधेसी तथा कतिपय जातीय क्षेत्रीय समुदायको रायलाई पनि ठाउँ दिनेपर्छ । उनीहरूको अधिकारलाई राज्यले दिनसक्ने अवस्थामा समाहित गर्नुपर्छ । राज्यले कुनै एक समूह वा समुदायले चित नबुझाउने अवस्थामा राख्नु हुँदैन । संविधान अपरिवर्तनीय र संशोधन गर्ने नमिल्ने कठोर संग्रह त होइन तर तत्काल सम्बोधन गर्नुपर्ने विषयलाई संविधानले उचित ठाउँ दिनेपर्छ ।

# संविधान निर्माणको गति

## विचार

शिवप्रसाद भट्टराई

**पूर्ण प्रेस स्वतन्त्रताविना लोकतन्त्र फट्टाउने सक्दैन । यथार्थ यो भए पनि संविधानको मस्यौदामा घुमाउरो पाराले प्रेस स्वतन्त्रतालाई कुण्ठित तुल्याउने प्रयास गरिएको छ । यस सम्बन्धमा सञ्चार सम्बद्ध संस्थाहरूले विरोध जनाइसकेका छन् । नेपाल पत्रकार महासङ्घले आफ्नो ज्ञापनपत्रसमेत बुझाइसकेको अवस्था छ ।**

नेपालमा सही अर्थमा लोकतन्त्रको स्थापना, यसको साँस्कृतिक हस्तान्तरण र स्थानान्तरण गर्दै अघि बढ्न सकिनेमा विश्वस्त हुन सकिन्छ । लोकतन्त्र स्थापना भएको समयमा अनेकौं किसिमको बखेडा सिर्जना गर्ने, दलगत स्वार्थभावले अग्रसर हुने, विरोधका लागि मात्र विरोध गर्ने, मेरो गोरूको बाह्रै टक्काको अवधारणा लिई सडकमा पोखिने अनि देश र जनताको लागि होइन सत्ता ढाल्ने र सत्तामा पुग्ने खेलमा मात्र प्रवृत्त रहने कमजोरीकै कारण नेपालको लोकतन्त्रले संस्थागत स्वरूप प्राप्त गर्न नसकेको यथार्थ घामजतिकै छल्लङ्गा छ । यस क्रममा आज आएर सामन्ती, निरङ्कुश, केन्द्रिकृत, एकात्मक र राज्य व्यवस्थाकै कारण लोकतन्त्रले संस्थागत स्वरूप प्राप्त गर्न नसकेको भनेर अरुमाथि दोष थुपार्नु र यो भाषा संविधानको प्रस्तावनामा नै राखिनु कति उचित हुन्छ भन्ने विषय सबैका लागि विचारणीय विषय बन्न पुगेको छ । यस विपरित अहिलेको समय सन्दर्भमा पनि सत्तारूढ दलबाटै आर्थिक विधेयकका सम्बन्धमा खिचलो उत्पन्न हुन थालेको र यसभित्र पनि आन्तरिक रूपमा सत्तारूढ घनीभूत रूपमा व्यापक हुँदै गएको संकेत स्पष्ट रूपमा देखिन थालेको छ । यसका अतिरिक्त संविधान निर्माणको महाअभियानमा जुटेको मुलुकमा एकथरी निर्माण भन्दा ध्वंसको बाटोतर्फ अघि बढ्न थाले भने त्यसमा प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धि नै सखाप हुन सक्ने सम्भावना रहन्छ नै । बनाउन भन्दा बिगार्न सजिलो हुन्छ भन्ने सबैले बुझेका छन् र यस क्रममा मुलुकलाई बनाउने भन्दा बिगार्नेहरूको सक्रियताले नै आज मुलुक र मुलुकबासीले ठूलो दुर्नियतिको सामना गर्नु परिरहेको पनि प्रष्ट नै छ ।

संविधान सम्बन्धी मस्यौदामा जनताको राय-सुझाव मागिएको वर्तमान स्थितिमा अधिकार सम्पन्न नेपाली जनताले दिएका रचनात्मक राय-सुझाव संविधानमा समावेश गर्ने अनि यसकै आधारमा तर्जुमा गरिएको मस्यौदामा परिमार्जन र सुधार गर्ने अहिलेको प्रयास निश्चय पनि प्रशंसनीय छ । यस क्रममा संविधानको प्रस्तावनामा नै सबैको विशेष ध्यान आकर्षित हुनु आवश्यक छ । प्रस्तावनामा कतै पनि बहुलवाद भन्ने शब्द नै राखिएको छैन । भित्र कतिपय ठाउँमा यो शब्द छ तर प्रस्तावनामा यो शब्द नराखिनु आफैमा एउटा आश्चर्यजनक विषय बनेको छ । 'सामन्ती, निरङ्कुश, केन्द्रिकृत, एकात्मक र राज्यव्यवस्थाले सिर्जना गरेको भन्ने प्रस्तावनामा अङ्कित वाक्यांश वा भाषाको प्रयोगलाई संविधान सम्बद्ध सभ्य भाषाको प्रयोग नभई राजनीतिक भाषणका क्रममा गरिने गाली-गलौजको भाषाका रूपमा लिनुपर्ने हुन्छ ।

सामन्ती, निरङ्कुश, केन्द्रिकृत, एकात्मक राज्य-व्यवस्था जस्ता शब्दले कुन-कुन शासन-सत्ता वा व्यवस्थालाई सम्बोधन गर्न खोजेको हो भन्ने कुरा नै स्पष्ट छैन । यस किसिमको भाषिक प्रयोगले संविधानको गौरव र गरिमा किमार्थ बढाउन सक्दैन । निश्चय पनि प्रस्तावना स्वयंमा अत्यन्त सुस्पष्ट र संक्षिप्त पनि हुनुपर्छ । यसको भाषाशैली पनि अत्यन्त

सभ्य सुसंस्कृत, मर्यादित र आकर्षक हुनुपर्छ । संविधानभित्रका भावनालाई यसले आफैमा राम्ररी समेटेको पनि हुनुपर्छ । यस दृष्टिले हेर्दा संविधानको प्रस्तावनामा नै आवश्यक संशोधन र परिमार्जन पहिलो आवश्यकताको विषय बन्न पुगेको पाइन्छ । त्यस्तै मस्यौदाको धारा-४ मा प्रयोग भएको 'धर्मनिरपेक्ष' शब्द र धारा ३१ को (३) मा व्यवस्थित धार्मिक स्वतन्त्रतासम्बन्धी हक नै स्पष्ट छैनन् । यी दुवै एकआपसमा बाझिएका जस्ता प्रतीत हुन्छन् । त्यस्तै धारा १२ को (३ मा) 'आमा बाबुको ठेगाना नभएको, नेपालभित्र फेलापरेको प्रत्येक नाबालिग निजको आमाबाबु पत्ता नलागेसम्म वंशजको आधारमा नेपाली नागरिक मानिनेछ' भन्ने व्यवस्थाले नेपालको राष्ट्रहित पोषित हुनसक्छ वा सक्दैन भन्ने विषय अत्यन्त विचारणीय विषय बनेको छ । यस सम्बन्धमा हाम्रो देशमा खुला रूपमा सीमा आवतजावतको स्थितिमा राम्रो हेक्का राख्नु जरूरी छ । त्यस्तै धारा-२८१ ले परिकल्पना गरेको 'भाषा आयोग' सम्बन्धी स्थापनाको व्यवस्था पनि स्पष्ट छैन । यस सम्बन्धमा मस्यौदा स्वयंले विभेदकारी नीति लिएको छ । यसमा 'यसको काम, कर्तव्य, अधिकार, कार्यविधि कानुनबमोजिम हुनेछ' भनेर भनिएको छ । अन्य आयोगका सम्बन्धमा व्यवस्थित गरिएका कतिपय प्रावधान भने भाषा आयोगका सम्बन्धमा गरिएको छैन । यसलाई अत्यन्त ठूलो कमजोरीको रूपमा लिनुपर्ने हुन्छ । यसलाई यही स्थितिमा थोँती राखी संविधान जारी हुने हो भने भविष्यमा यस सम्बन्धमा ठूलो अन्याय, विवाद र अस्थिरता सिर्जना हुने प्रष्ट देखिन्छ ।

पूर्ण प्रेस स्वतन्त्रताविना लोकतन्त्र फट्टाउने सक्दैन । यथार्थ यो भए पनि संविधानको मस्यौदामा घुमाउरो पाराले प्रेस-स्वतन्त्रतालाई कुण्ठित तुल्याउने प्रयास गरिएको छ । यस सम्बन्धमा सञ्चार सम्बद्ध संस्थाहरूले विरोध जनाइसकेका छन् । नेपाल पत्रकार महासङ्घले आफ्नो ज्ञापनपत्रसमेत बुझाइसकेको अवस्था छ । पत्रकारको सामाजिक उत्तरदायित्व, उसका व्यावसायिक मापदण्ड र स्वतन्त्र, निर्भिक र निर्वाधरूपले उसले समाचार संकलन गर्ने र संप्रेषण गर्न पाउने अधिकारलाई नै कुण्ठित गरियो भने लोकतन्त्रमा अत्यन्त महत्वपूर्ण मानिने सार्वजनिक विचार-संप्रेषणको माध्यम नै कुण्ठित हुनुपर्छ । यसले समाजमा नै विविध किसिमका विसङ्गति र विकृति निर्माण गर्ने गराउने कार्यमा सघाउ पुऱ्याउंछ । त्यसैले पनि प्रेस-स्वतन्त्रतालाई कुनै पनि स्थितिमा कुण्ठित बनाउने प्रयास गरिनुहुँदैन र यस किसिमका प्रावधान संविधानमा राखिनु हुँदैन । 'गाउँपालिका' र 'नगरपालिका' आदिका सम्बन्धमा संविधानको मस्यौदामा समेटिएका प्रावधानले स्थानीय निकायहरूलाई अस्थिरताको नियति भोग्नुपर्ने स्थिति सिर्जना गर्न सघाउ पुऱ्याउन सक्ने वातावरण सिर्जना भएको छ । यससम्बन्धी प्रावधानलाई पनि अत्यन्त गहिरो विचार गरी 'गाउँपालिका' प्रमुख र 'नगरपालिका' प्रमुख स्थानीय जनताले प्रत्यक्ष रूपमा नै निर्वाचन गर्न पाउनुपर्ने प्रावधानको व्यवस्था हुनुपर्ने देखिन्छ ।

जारी गरिएको नेपालको संविधान २०७२ मा व्यवस्थित प्रारम्भिक मस्यौदाका अन्य कतिपय विषयमा पनि अनेकौं सुधार र परिमार्जनको आवश्यकतालाई अस्वीकार गर्न सकिँदैन । यस क्रममा नागरिकहरूबाट प्राप्त सुझावलाई गहिरो अध्ययन-विश्लेषण गरी रचनात्मक सुझावलाई समावेश गरिएमा त्यो श्रेयस्कर नै हुनसक्ने देखिन्छ । नमिलेका कुरा नहटाई संविधान जारी गरिएमा लोकतान्त्रिक राजनीति निर्वाध रूपमा अघि बढ्न सक्तैन । त्यसैले पनि संविधानको मस्यौदामाथि जनस्तरमै चलाइएको अहिलेको व्यापक छलफलले मस्यौदाका कतिपय प्रावधानमा परिमार्जन र सुधारका साथै यसमा देखिएका भाषिक कमजोरी एवं पद र पदावलीको अत्यन्त तल्लोस्तरको प्रयोग र अस्पष्टताले सिर्जना गर्ने पुगेका कतिपय अन्त्योललाई चिर्ने कार्यमा समयमै सबै पक्षले समयमै ध्यान पुऱ्याउनुपर्ने आवश्यकता पनि छ । यस तथ्यलाई मनन गर्दा सार्वजनिक गरिएको 'नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा' मा व्यापक मात्रामा परिवर्तन परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकतालाई अस्वीकार गर्न सकिने अवस्था भने देखिँदैन ।

नेपाली समाचार  
घरघरमै भगाउनुस्  
समसामयिक समाचार तथा  
अत्यावश्यकिय सन्दर्भ सामाग्रीहरूको  
संगालो नेपाली समाचार घरघरमै  
मगाएर आफु पनि पढ्नुहोस् अरुलाई  
पनि पढ्न प्रेरित गर्नुहोस् ।  
बार्षिक ग्राहक शुल्क  
मात्र ५ हजार येन  
Our Bank Details:  
Post Bank 10120-51602201  
Mizuho Bank 1030285 (Nishi Shinjuku Branch)  
GMT International Co. Ltd.  
Tel & Fax: 03-5937-5314 Mobile: 080-4150-5314

# जापानमा विदेशी प्रशिक्षार्थी कामदारको मृत्युदर बढ्दो

□ नेस संवाददाता

टोकियो- विदेशी कामदारहरू भित्र्याउने एक माध्यमको रूपमा जापान सरकारले प्रमुखताका साथ लागू गर्दै आएको प्रशिक्षार्थी कामदार प्रणाली अन्तर्गत जापान आई काम गर्ने विदेशी प्रशिक्षार्थी कामदारहरूको पछिल्लो दिनमा अत्यधिक कामका कारण मृत्यु हुने क्रम बढ्दै गएको यहाँका स्थानीय संचारमाध्यमहरूले जनाएका छन् ।

जापान सरकारले विशेष गरी सन् २०१० देखि यो प्रणाली अन्तर्गत विदेशीहरूलाई भित्र्याउने क्रममा बृद्धि गरेको र सो सम्बन्धि विभिन्न नियमावलीहरूमा परिवर्तन गरेको थियो । तर, सो पश्चात पनि अधिक कामका कारण मृत्यु हुनेको संख्यामा बृद्धि हुँदै गएको र सन् २०१३ मा सो संख्या पहिलो पटक १ हजार नाघेको आसाही सिन्डुनले जनाएको छ ।

यस किसिमको घटना तोक्याई क्षेत्रका ३ प्रान्तमा बढि हुने गरेको र त्यस मध्ये पनि गिफु प्रान्तमा यो क्रममा उल्लेखनिय रूपमा देखिन थालेको समाचारमा उल्लेख गरिएको छ । प्रशिक्षार्थी कामदारको लागि काम गर्दै आएको जिटकोले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रशिक्षार्थी कामदार प्रणाली लागू भएको बर्ष सन् १९९३ पछि अहिले सम्मकै बढि सन् २०१३ मा यस किसिमको दुर्घटना भएको छ । जस अनुसार सन् २०१३ मा अधिक कामका कारण मृत्यु हुने प्रशिक्षार्थी



कामदारको संख्या १ हजार १ सय ९ जना पुगेको बताईएको छ ।

सन् २०१३ मा यसरी मृत्यु हुनेहरू धेरै जसो एशियाली मुलुकका कामदारहरू भएको बताईएको छ । जसमा थिनियाँ ७०५ जना, मियतनामी १५६ जना, इण्डोनेशियाली ११८ जना र फिलिपिनी ८६ जना रहेको छ । यसैगरी, प्रान्तिय रूपमा हेर्ने हो भने सबैभन्दा बढि आइचीकेनमा १२९ जनाको मृत्यु भएको छ भने मिएकेनमा ७१ जना, हिरोसिमा केनमा ६४ जना, गिफु केनमा ६० जना र ओसाका केनमा ५८ जनाको अधिक कामका कारण मृत्यु भएको तथ्यांक रहेको छ । यसरी हेर्दा तोक्याई क्षेत्र तथा विशेष गरी विभिन्न बस्तुहरूको उत्पादन केन्द्र अर्थात फ्याक्ट्रीहरू भएको क्षेत्रहरूमा यस किसिमको दुर्घटना बढि भएको

देखिएको छ ।

लामो समय काम अर्थात ओभरटाइम कामका कारण मानिसहरूको मृत्यु हुने गरेको देखिन्छ । प्रशिक्षार्थी कामदारको बारेमा जापान सरकारको तर्फबाट काम गरिराखेको जिटकोले प्रशिक्षार्थी कामदार पठाउने कम्पनी तथा संस्थाहरूमा यहाँ काम गर्नको लागि आवश्यक पर्ने जापानी भाषा तथा काम गर्दा आइपर्ने विभिन्न समस्याहरूको बारेमा जानकारी गराईए पनि सो जानकारी सम्बन्धि कामदारहरूले नपाउँदा पनि यस्तो समस्याहरू आउने गरेको बताईएको छ ।

बेलाबेलामा नेपाली प्रशिक्षार्थी कामदारहरूको बारेमा पनि विभिन्न समस्याहरू बाहिर आउने गरेको भएपनि अधिक कामका कारण नेपाली प्रशिक्षार्थी कामदारको ज्यानै गएको समाचार भने सुनिएको छैन ।

## समुद्रमा पौडी खेल्ला एकै दिन ८ जनाले ज्यान गुमाए



जापानमा दिन प्रतिदिन गर्मी बढेसँगै समुद्रमा पौडन जानेहरूको संख्यामा पनि बृद्धि भईरहेको छ । यहि शनिबारदेखि यहाँको मौसममा अचानक परिवर्तन भई गर्मी बढ्न थालेपछि आइतबार बिदाको दिन पारेर धेरै मानिसहरू समुद्रमा पौडन गएको समाचारहरूमा जनाईएको छ । यसैबीच, आइतबार समुद्रमा पौडन जाँदा दुर्घटनाबस जापान भरिमा ८ जनाको मृत्यु भएको र एक जनाको स्थिति गम्भीर रहेको तथा एक जना बेपत्ता भएको वारुण तथा विपद् व्यवस्थापन विभागले जनाएको छ ।

जसमध्ये ओकिनावाको इतोमान सिटीका एक ८ बर्षीय बालकलाई तोमिगुसुकु सामुद्रिक तटमा परिवार सहित खेलिरहेको बेलामा सामुद्रिक छालले बगाएको र ६ घण्टा पछि उनलाई उद्धार गरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको फुजी टेलिभिजनलाई उधृत गर्दै जापान टुडेले उल्लेख गरेको छ । यसैगरी, यामागाता प्रिफेक्चरको चुरुओका सिटीका ताकु कोन्नो नाम गरेको चिकित्सक पनि पौडने क्रममा अचानक स्वास्थ्यमा असहज महसुस गरी अस्पताल लगिएपनि तुरुन्तै मृत

घोषणा गरिएको थियो ।

त्यसैगरी, तोतोरी प्रिफेक्चरको योनागो सिटीमा पनि ५६ बर्षीय एक चिकित्सकको पनि पानीमै खेल्ने क्रममा मृत्यु भएको खबर छ । मियाजाकी प्रिफेक्चरमा पनि १५ बर्षीया एक स्कुलले बालिकालाई पौडी खेल्ने क्रममा स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना गरिएकोमा उहाँ बेहोस अवस्थामा रहेको समाचारमा जनाईएको छ । यसैगरी, फुकुओकाको एक सामुद्रिक तटमा खेलिरहेकी ४ बर्षीया बालिका पनि बेहोस भएपछि तुरुन्त चिकित्सक आई उहाँलाई बचाएको बताईएको छ । यसरी अचानक तापक्रम बृद्धिका कारण पानीमा खेल्न जाँदा शारीरिक पक्षलाई ख्याल गर्नको लागि सम्बन्धि विभागले अनुरोध गरेको छ ।

जापानमा हरेक बर्ष समुद्रको तटमा खेल्न जाँदा विभिन्न खालका दुर्घटना भई धेरै मानिसले ज्यान गुमाउने गरेको समाचारहरू आउने गर्दछन् । यहि सोमबार मात्र जापानमा सार्वजनिक बिदा सहित समुद्र दिवस मनाईएको थियो । सो दिन पछि औपचारिक रूपमा विभिन्न सामुद्रिक तटहरू सर्वसाधारणको लागि खुल्ला गर्ने गरिन्छ ।

## पत्रकार महासंघ जापानले संविधानको मस्यौदा माथि सुझाव पठायो

टोकियो - नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो तर्फबाट संविधानको मस्यौदामाथि टिप्पणी तथा सुझाव नेपाली राजदूतावास टोकियो मार्फत संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ समक्ष पठाएको छ ।

महासंघको जापान शाखाको एक टोली बुधवार टोकियो स्थित नेपाली राजदूतावास पुगी जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईलाई संविधानको मस्यौदा माथिको टिप्पणी तथा सुझाव बुझाएका हुन् । जापान शाखाका अध्यक्ष तिलक मल्लको नेतृत्वमा दूतावास पुगेको पत्रकारहरूको टोलीले टिप्पणी तथा सुझाव हस्तान्तरण गर्दै संविधान सभाका अध्यक्ष समक्ष पुर्‍याई दिन अनुरोध गरेका थिए ।

पत्रकार महासंघको केन्द्रीय समितिको निर्देशन अनुसार जापान शाखाले सुझाव बुझाएको हो । सुझावमा नयाँ संविधानलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मैत्री बनाउन आग्रह गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हक सम्बन्धि व्यवस्थामा सम्बन्धित विज्ञहरूसँग गरिएको व्यापक छलफल पछि महासंघद्वारा तयार पारिएको टिप्पणी तथा सुझावहरू बुझ्दै राजदूत डा. भट्टराईले तत्काल नेपाल सरकारका परराष्ट्र सचिव मार्फत संविधान सभाका अध्यक्ष समक्ष पठाउनु भएको थियो ।

महासंघद्वारा प्रस्तुत टिप्पणी तथा सुझावका बुँदाहरूमा संविधान सभाले नयाँ संविधान निर्माणमा हासिल गरेको प्रगतिको स्वागत गर्दै २०६२-६३ को जनआन्दोलन

र विभिन्न कालखण्डमा भएको संघर्षको उपलब्धि स्वरूप संविधान सभाबाट बन्ने नयाँ संविधानले जनताले राखेको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिएको छ । दूतावास पुगेको पत्रकारहरूको टोलीमा महासंघका सदस्यहरू पूर्ण चलाउने, नविन निउरे, सन्तोष चोखाल, म्याग्देली सज्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र वानियाँ, कास्की पोखरा समाजका महासचिव शिवप्रसाद पौडेल, व्यवसायीहरू मधुसुदन भण्डारी, हरि सिखडा लगायतका हुनुहुन्थ्यो । यसैगरी नेपाली जनसम्पर्क समिति जापान, नेपाल आदिवासी जनजाति महासंघ जापानलगायतले पनि दूतावासमार्फत संविधानको मस्यौदामाथि सुझाव पठाएका छन् ।

के नेपालमा पैसा पठाउँदै हुनुहुन्छ ?

# FREE शितैमा

पैसा पठाउन सकिने

● पहिलोचोटी नेपाल पैसा पठाउँदा शितैमा  
(पुराना ग्राहकहरूको हकमा २०१४ सेप्टेम्बर ३० तारिखसम्म हाम्रो सेवा लिनु भई त्यसपछि हाम्रो सेवा उपयोग नगर्नु भएका ग्राहकहरूमा पनि यो सेवा लागू हुनेछ ।)

● ४ पटक नेपाल पैसा पठाएमा ५ औं पटक शितैमा

● यो सेवा २०१५ मार्च ५ तारिखदेखि लागू हुनेछ

दरमाउ बुझ्नका लागि: 080-3842-9995 (Softbank)

सस्तो, छिटो, भरपर्दो र बिना कम्प्लिक्टो माध्यमबाट नेपालमा पैसा पठाउनका लागि

**CITY EXPRESS MONEY TRANSFER JAPAN Co. Ltd.**  
〒169-0073 Tokyo, Shinjuku-Ku, Hyakunin-Cho 2-10-9, Shin-Okubo Initial House 2F  
Tel.: 03-5925-4121, Fax: 03-5925-4122  
Email: japan@ctxpress.co.jp, Web: www.cityremit.com

नेपाली भाषामा विस्तृत जानकारीको लागि: 090-6452-8932 (SB), 080-4659-1860 (SB)

## जापानबाट थप १ करोड सहयोग

टोकियो- जापानस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा थप १ करोड १ लाख जापानी येन सहयोग पठाएको छ ।

दूतावासका अनुसार पछिल्लो रकमसँगै जापानबाट अहिलेसम्म ५४ करोड १० लाख २९ हजार ८९ जापानी येन जम्मा भएको छ । दूतावासमार्फत सहयोग जुटाउनेमा जापानस्थित नेपाली दूतावास अग्रणी मानिन्छ ।

दूतावासले नेपालका भूकम्पपीडितका लागि सहयोग प्रदान गर्ने शुभेच्छुकहरूमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहयोगले निरन्तरता पाउने विश्वास गरेको छ । दूतावासले नेपाल सरकारले भूकम्पपीडितको राहतका लागि रणनीतिक तयारीसमेत सुरु गरेको विज्ञप्तीमार्फत जनाएको छ ।

Restaurant Table  
NEW ¥12,800~  
USED ¥9,800~

Restaurant Table  
NEW ¥10,800~  
USED ¥8,500~

**रेष्टुरेन्टका पुराना सामानहरू बेच्नु परेमा हामीलाई सम्झनुहोस्**

- नि:शुल्क लेखाजोखा गरिने
- ठुला साइजका फोहोरहरूको व्यवस्थापन गरिने
- काम नलाग्ने सामानहरूको व्यवस्थापन गरिने
- प्रयोग गरिएका किचेनका सामानहरू उच्च मुल्यमा खरिद गरिने

तापईको रेष्टुरेन्टमा आवश्यक पर्ने गुणस्तरीय सामानहरूका लागि हामीलाई सम्झनुहोस् ।

टोकियो, कानागावा, चिषा २ शाब्दतामा क्षेत्रहरूमा नि:शुल्क डेलिभरीको व्यवस्था छ ।

Bank Detail :  
Mitsui Sumitomo Bank  
Sugamo Branch  
Account No. : 7330894  
Account Name :  
コクリュウショウジユウゲンカイシャ

**Contact:**  
**Kokuryu Shoji Co. Ltd.**  
SY Mansion 402, Sugamo 1-18-8, Toshima-Ku, Tokyo  
(यामानोते लाईन सुगामो स्टेशन मिनामी अर्दीबाट १ मिनेटको दुरीमा)  
Tel : 03-6912-1859,  
Fax : 03-6912-1020  
Mobile : 080-3700-9888(SB),  
080-3086-6213(SB)

Original Nepali Taste

40 seats included a separate room with 12 people.

# イェルストアイオン&バー

## एमरेष्ट डाईनिङ एण्ड बार

शुद्ध नेपाली स्वादका लागि सदैव सधामा

टिपिकल नेपाली दालभात, गुन्द्रुक, सुकुटी, म:म, छोयला, भटमास सधैंको, टिमुरको चटनी जस्ता नितान्त मौलिक स्वादका नेपाली परिकारका लागि सधैं हामीलाई सम्झनुहोस् ।

TAKE OUT OK!!  
お持ち帰りできます!

PARTY OK!!  
4名様~40名様までOKです!

नेपाली स्वाद र सन्तुष्टिका पारस्वीहरूका लागि आफ्नैपत्र र पारिवारिक वातावरणमा साथीभाइ, इष्टमित्र, चेलीबेटी लगायत पाहुना स्वाउन तथा सांगीतिक माहौलमा गिनी पार्टी गर्न परेमा सेवामा हाजिर छौं ।

〒166-0004 東京都杉並区阿佐ヶ谷南、3-34-14小堀ビル1F  
TEL/FAX: 03-6276-9819

## डीभी/पीआर लिने कर्मचारीले अब दुई मध्य एक रोज्नुपर्ने

□ नेस संवाददाता

काठमाडौं- सरकारी लगानी भएका सबै निकायका कर्मचारीले डीभी, पीआर र ग्रिनकार्ड बोकेर बसेमा जागिरबाट बर्खास्त गर्ने गरी कानून बनेको छ । निजामती सेवा ऐन २०४९ को चौथो संशोधनबाट उत्साहित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै राष्ट्रसेवकलाई राष्ट्रप्रति उत्तरदायी बनाउन नयाँ व्यवस्था आवश्यक भएको बताउनुभयो ।

सरकारले निजामती सेवा ऐनको चौथो संशोधन विधेयक राष्ट्रपति डा. रामवरण यादवले लालमोहर लगाएपछि उत्साहित भएका मन्त्री पण्डितले पीआर, ग्रिनकार्ड, डीभी लिएका करिब ६ हजार सरकारी कर्मचारीलाई अप्ठ्यारो परेको खुलासा गर्नुभयो । त्यस्ता कर्मचारीले कि सरकारी जागिर त्याग्नुपर्ने कि त पीआर, ग्रिनकार्ड, डीभी त्याग्नुपर्ने व्यवस्था विधेयकमा उल्लेख छ ।

अथक प्रयासपश्चात् नेपालका प्रशासनविज्ञको सुझावका आधारमा र प्रशासन समृद्ध गौरवान्वित, राष्ट्रप्रति



समर्पित, कर्तव्यनिष्ठ र यसलाई समयानुकूल परिवर्तन गर्न निजामती सेवा ऐन चौथो संशोधन १५ महिनादेखि छलफलका क्रममा थियो, मन्त्री पण्डितले भन्नुभयो ।

ऐनमा मूल रूपमा तिन पक्ष छन् । त्यसमा एउटा देशभरमै र अर्क दक्षिण एसियामै डीभी, पीआर र ग्रिनकार्डका नाममा चिनिने विषय नयाँ छ । विधेयक बनाउन छलफलका क्रममा छिमेकी राष्ट्र भारत र चीनसहित अमेरिका,

अस्ट्रेलिया, बेलायतलगायतका राष्ट्रले ऐनमा राख्ने विषय सन्दर्भमा चासो व्यक्त गरेका थिए ।

मन्त्री पण्डितका अनुसार मुलुकभित्रै पनि ऐन आउनुपर्छ भन्ने र आउनुहुँदैन भन्ने पक्षका थिए । नेपाललाई समृद्ध बनाउने सन्दर्भमा प्रशासनिक सुदृढ बनाउने सन्दर्भमा, जनतालाई सुशासन दिने सन्दर्भमा र जनताको मनोकांक्षा पूरा गर्नका निम्ति ऐनले सम्बोधन गरेको छ ।

## ६ वर्षसम्म पनि भएन स्ववियु चुनाव



काठमाडौं- ६ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन मिति फेरि अन्योलमै परेको छ । गत वैशाखमा सर्वोच्चको फैसलाका आधारमा साउनभित्र निर्वाचन गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै तयारी छैन ।

त्रिभुवन विश्वविद्यालयले समेत निर्वाचन सार्नुको कारण औपचारिक रूपमा सार्वजनिक गरेको छैन । छोटो समय कार्यावधि बाँकी रहेकै कारण त्रिवि पदाधिकारीले निर्वाचनलाई प्राथमिकता नदिएको विद्यार्थी संगठनको दाबी छ । उपकुलपतिको पदावधि एक महिना, रेक्टर र रजिस्ट्रारको पाँच महिना मात्रै बाँकी छ । निर्वाचन गर्न नचाहेका पदाधिकारीलाई भूकम्प बहाना बनेको विद्यार्थी संगठन आरोप लगाउँछन् । सर्वोच्चको आदेशअनुसार निर्वाचन समयावधि सकिन एक साता मात्र बाँकी छ ।

त्रिवि र आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मिति यसअघि पनि दुई पटक तोकेर हुन सकेको थिएन । लामो समयसम्म निर्वाचन हुन नसक्दा विद्यार्थीका माग बलियो हुन नसकेको नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछाने बताउनुहुन्छ ।

अनेरास्ववियु उपाध्यक्ष थोमस बाँस्तोला भूकम्पका कारण निर्वाचन रोकिए पनि त्यसपछि गर्न पहलकदमी नभएको बताउनुहुन्छ । वर्तमान पदाधिकारी अन्तिम समय निर्वाचनभन्दा तसोतसो समय बिताउनतिर लागेको उनको आरोप छ ।

अखिल (क्रान्तिकारी) अध्यक्ष रमेश मल्ल वर्तमान पदाधिकारीले निर्वाचन गर्न छँट नदेखाएको बताउनुहुन्छ । त्रिविले २८ वर्ष उमेर हदबन्दी राखेपछि विद्यार्थी नेता असन्तुष्ट भएर न्यायालय पुगेका थिए ।

## भाडाका आमाबाट बच्चा जन्माउन दिने सेवाको तयारी



काठमाडौं- भाडाका आमाबाट सन्तान जन्माउने पद्धति (सेरोगेसी मदर)लाई वैधता दिन सरकारले तयारी सुरु गरेको छ ।

सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन् । काठमाडौंका केही निजी अस्पतालले अवैध रूपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषद्को बैठकले कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गर्न स्वास्थ्य तथा

जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयले कार्यविधि बनाउनुको सट्टा केही दिनअघि मात्रै सेवा दिने अस्पतालहरूका लागि मापदण्ड तयार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सेरोगेसी मदर)समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्ड अनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् ।

## क्यासिनो व्यवसायीलाई चुनौती

काठमाडौं - सरकारले आर्थिक वर्ष २०७२/७३ का लागि ल्याएको बजेट क्यासिनो सञ्चालनको वातावरण बनाउने विषयमा मौन रहेपछि यो व्यवसाय सञ्चालनमा निकै चुनौती भएको सरोकारवालाले बताएका छन् ।

विशेषगरी नयाँ आवको बजेटमार्फत क्यासिनो सञ्चालनमा सरकारले लागू गरेका विद्यमान नीतिनियममा परिमार्जन हुने अपेक्षा गरेका क्यासिनो तथा होटल व्यवसायी बजेटमा त्यसबारे उल्लेख नभएसँगै निराश भएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालमा अहिले पाँचतारे होटल साइप्रिल र सोल्टी परिसरमा रहेका क्यासिनोबाहेक अन्य क्यासिनो बन्द अवस्थामा छन् । कतिपय क्यासिनो नयाँ आवमा सरकारले लिने नयाँ निर्णयपछि सञ्चालन गर्ने गरी तयारीमा थिए । नेपालमा पर्यटक भित्र्याउने विभिन्न प्रद्वक्तमध्ये क्यासिनोसमेत एक मानिन्छ । धेरैजसो भारतीय पर्यटक क्यासिनो खेलकै लागि नेपाल आउने गर्छन् ।

नेपालमा उल्लेख पर्यटक भित्र्याउने माध्यम क्यासिनो सञ्चालनबारे विद्यमान



नीतिनियम समसामयिक बनाउनेतर्फ बजेट मौन रहनु दुःखद रहेको होटल संघ नेपाल (हान)ले बताएको छ । भूकम्पपछि उत्पन्न परिस्थितिमा होटल व्यवसाय सञ्चालन चुनौतीपूर्ण रहेको भन्दै हानले द्वन्द्वकालमा जस्तै होटल बन्द हुने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानकर्षणसमेत गराएको छ । क्यासिनो संघ नेपालका अध्यक्ष किशोर सिलवालले बजेट ल्याउने काम अर्थ मन्त्रालयको भए पनि क्यासिनो व्यवसाय सञ्चालनको

वातावरण तयार पार्न पर्यटन मन्त्रालयको भूमिका बढी हुने प्रतिक्रिया दिए ।

नियमित सञ्चालनमा १० क्यासिनोमध्ये अहिले ७ क्यासिनो बन्द अवस्थामा छन् । सरकारले ल्याएको क्यासिनो नियमावली २०७० अनुसार क्यासिनो नवीकरण नगर्ने तथा सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नतिरेपछि नेपालमा सञ्चालित सबै क्यासिनोलाई २०७१ वैशाख ७ गते अवैध घोषित गरिएको थियो ।

## के तपाईं राहदानी नवीकरण सम्बन्धि समस्यामा हुनुहुन्छ ?

फोटो सहित जम्मा ३,००० रुपैयाँ मात्र ।

जापानमा नेपाली एमआरपी राहदानी लिनका लागि आवश्यक पर्ने आवेदन फारम भर्नुपरेमा, त्यसका लागि फोटो खिच्नुपरेमा वा यस सम्बन्धी अन्य जानकारी चाहिएमा हामीलाई सम्पर्कनुहोस् ।

यो सेवा टोकियो भन्दा बाहिर रहनुभएका महानुभावहरूका लागि पनि उपलब्ध छ ।

अफिसमा आउन समय नभएकाहरू अर्थात टोकियोभन्दा बाहिरका महानुभावहरूले पासपोर्ट र नागरिकताको फोटो कपी फ्याक्स गरेर पठाउनुहोस् त्यसपछि फारम भरेको शुल्क तल दिइएको बैंक खातामा जम्मा गरेर हामीलाई जानकारी गराउनुहोला ।

OUR BANK ACCOUNT DETAILS:

Post Bank

10120-51602201

カ)ジ-エムティー-インターナショナル

Mizuho Bank

1030285 (Nishi Shinjuku Branch)

カ) GMT インターナショナル

GMT INTERNATIONAL Co. Ltd.

2-14-4 Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073

CONTACT: 080-4150-5314 (SB) Tel/Fax: 03-5937-5314

नोट: नेपाली समाचार पत्रिकाको ग्राहक बन्नेहरूलाई नि:शुल्क फारम भरिने छ ।

साथै अन्य साईजका फोटोहरू स्विच परेमा तथा पुराना फोटोलाई नयाँ बनाउनु परेमा हामीलाई सम्पर्कनुहोला ।

## गाडि चाहिएमा भेषामा हाजिर छौं

For Moving & Shifting

कोठा अर्जुन परेमा, अरु कुनै सामान अर्जुनपरेमा, अमुहमा वा अ-परिवार कतै घुम्न जानको लागि गाडि चाहिएमा हामीलाई सम्पर्कनुहोस् । सुपथ मूल्यमा भेषा उपलब्ध छ ।



नेपाली तथा इण्डियन रेष्टुरेन्टमा

आवश्यक पर्ने खण्डे थाल, कटौरा, म:म पकाउने भाँडो, प्रेसरकुकर, करुवा लगायतका भाँडाकुडा पनि उपलब्ध छ ।



सम्पर्क:

Asia Moving

090-9304-2626

For More Information :

www.asiahunter.com

(Contact Person : Masaki Kobayashi - नेपाली, हिन्दी र जापानी भाषामा पनि कुरा गर्न सकिने ।)

# मूल्य समायोजन गर्ने औषधि व्यवस्था विभागको प्रतिबद्धता

## □ नेस संवाददाता

काठमाडौं- सरकारले औषधिको मूल्य समायोजनका सम्बन्धमा गरेको निर्णय औषधि व्यवस्था विभागले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सरकारले हालै औषधिको मूल्यमा गरेको समायोजनबाट आफूहरूलाई मर्का परेको भन्दै विभागमा छलफलका लागि पुगेका औषधि उत्पादक संघका पदाधिकारी एवम् व्यवसायीसँग विभागले त्यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । सरकारले आन्तरिकरूपमा उत्पादित विभिन्न ९४ वटा औषधिको उपभोक्ता

र उत्पादन मूल्यका बीचमा ठूलो अन्तर रहेको भन्दै ती औषधिको मूल्य समायोजन गर्ने निर्णय गरेको थियो ।

विभागका महानिर्देशक बालकृष्ण खकुरेलेले औषधिको बिक्री तथा वितरणमा लिइएको निर्णय उत्पादक, बिक्रेता तथा उपभोक्ताको पक्षमा रहेको बताउनुभयो । बजार मूल्यलाई गतिशील बनाउन मूल्य समायोजन गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई सहजरूपमा लिइदिन व्यवसायीलाई आग्रह गर्नुभयो । महानिर्देशक खकुरेलेले सर्वसाधारणको जीवनसँग जोडिएको औषधिमा व्यवसायिक

एवम् बजारमा विकृति रहेकाले त्यसलाई कम गर्दै लैजानुपर्ने बताउनुभयो ।

नेपाल उत्पादक संघका अध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले खुला बजार अर्थतन्त्रविरुद्ध सरकारले औषधिको मूल्य निर्धारण गरिएको उल्लेख गर्दै सरकारको निर्णय कार्यान्वयन भएमा औषधि उद्योग बन्द हुने बताउनुभयो । उहाँले औषधि उद्योगलाई बचाउनका लागि निर्णय फिर्ता गर्न आग्रह गर्नुभयो । त्यसैगरी नेपाल उद्योग परिषद्का वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले सरकारको निर्णय अद्योगमैत्री नभएकाले फिर्ता लिनुपर्ने बताउनुभयो ।

## पाक्षिक गतिविधि

### ८ जुलाई

- सर्वोच्च अदालतमा कल्याण श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त
- फ्रि टिकट फ्रि भिसा लागू गर्न माग गर्दै अनिश्चितकालका लागि वैदेशिक रोजगारी बन्द गर्ने व्यवसायीको घोषणा

### ९ जुलाई

- मधेसी दलका सभासदको नाराबाजीबीच संविधानको मस्यौदामा सर्वसाधारणको राय सुन्नाय लिन जनमत संकलन कार्ययोजना संविधानसभाबाट पारित ।
- संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई संसदीय दलको नेता चुनिए ।

### १० जुलाई

- साभ्ना प्रकाशनको सञ्चालक समिति अध्यक्षमा संविधानसभाका सभासद् एवं कांग्रेस नेता रमेश लेखकलाई मनोनयन । तर, उक्त पद अस्वीकार ।

### ११ जुलाई

- विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागद्वारा नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको सार्वजनिक ।

### १२ जुलाई

- राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसदमा पेश गरेको आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आइतबार बसेको संसदको बैठकले बहुमतले पारित ।

### १३ जुलाई

- थारू सभासदको एक टोलीद्वारा भारतीय राजदूत रणजित रायसित भेटघाट । भेटको आलोचना ।

### १४ जुलाई

- आगामी आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब, ६४ करोड ८८ लाखको बजेट सार्वजनिक । चालु खर्च ४ खर्ब ८४ खर्ब छ । यसैगरी विकास लक्षित पूँजिगत खर्च २ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब २६ अर्ब छुट्याइएको छ ।

### १५ जुलाई

- संयुक्त सरकारको मान्यताविपरीत पूर्वाग्रही र एकपक्षीय ढंगले बजेट आएको भन्दै त्यसलाई सत्तारूढ एमालेद्वारा सच्याउन प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री रामशरण महतसँग माग ।

### १६ जुलाई

- सत्तारूढ एमाले नै बजेटविरुद्ध मतदान गर्ने निष्कर्षमा पुगेपछि अर्थमन्त्री रामशरण महतले बजेट बक्तव्य संशोधन ।

### १७ जुलाई

- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा संविधानको प्रारम्भिक मस्यौदा मधेस विरोधी भएको भन्दै तराईमा प्रदर्शन ।

### १८ जुलाई

- नेपाल सद्भावना पार्टी (युनाइटेड) का अध्यक्ष एवम् पूर्वमन्त्री श्यामसुन्दर गुप्ता करिब चार वर्ष लामो जेल सजाय भुक्तान गरेर जेलमुक्त ।

### १९ जुलाई

- प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा संविधानको मस्यौदामा सुन्नाय दिन अपील ।

### २० जुलाई

- संविधानको प्रारम्भिक मस्यौदामा देभर राय सुन्नाय संकलन । तराईका जिल्लामा विरोध र भडप । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाललगायतमाथि आक्रमण प्रयास ।

### २१ जुलाई

- संविधानको प्रारम्भिक मस्यौदामाथिको सुन्नाय संकलनमा ज्यादती भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस बन्द । हेटौडामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र सभासद् गणेश थापा प्रहरीसँगको भडपमा घाइते ।

### २२ जुलाई

- अतिक्रमण गरी त्रिवेणी क्षेत्रमा गजेन्द्रमोक्ष दिव्यधामलगायत आश्रम र मन्दिर बनाएका स्वामी कमलनयनाचार्यका सहायक कृष्णप्रणनाचार्य रिहा ।

## २० हजार रुपैयाँसम्म कर बक्यौता हुने ३५ हजार करदातालाई छुट

काठमाडौं - सरकारले २०६० साल भन्दा अघिदेखिको २० हजारसम्म कर बक्यौता हुनेको कर मिनाहा गर्ने भएको छ ।

करिब आठ वर्षपछि करदातालाई फेरि छुट दिएको हो । बजेटमार्फत सरकारले यस्तो छुट दिने घोषणा गरेको हो । सरकारले आर्थिक वर्ष २०६३/२०६४ पछि यसपटक फेरि कर छुटको घोषणा गरेको हो । आठ वर्ष अघि छुटको घोषणा गर्दा १० हजार सीमा तोकिएको थियो । बक्यौता मिनाहा गरिसकेपछि करदाताको नाममा कुनै बक्यौता रहने छैन । सरकारको यस्तो निर्णयले ३५ हजार करदातालाई फाइदा पुग्ने छ भने सरकारले १५ करोड राजश्व गुमाउनेछ ।

पुराना करदाताबाट असुली गर्न लागत पनि धेरै पर्छ, अर्थमन्त्रालय राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालले भन्नुभयो, 'लामो समयसम्म बक्यौता असुली नभएपछि यसरी आइट अफ गर्ने प्रचलन संसार भर छ ।'

चालु आर्थिक वर्षको आर्थिक ऐनमा व्यवस्था भएअनुसार आयकर ऐन २०५८ लागु हुनुभन्दा अघिका करदाता र मुल्य अभिवृद्धि कर(भ्याट) लागु हुनुभन्दा अघिका करदाताले यस्तो छुट पाउनेछन् । भ्याटले मनोरञ्जन, होटल, टेक्का र विक्री करलाई विस्थापित गरेको थियो । भ्याटले विस्थापित गरेका यी चार वटै करमा २० हजार रुपैयाँसम्म बक्यौता भएका करदाताले अब कर तिर्नुपर्दैन ।

## सुनको मूल्य पाँच बर्ष यताकै न्यून

काठमाडौं - पहिलो धातु सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले यो हप्ता ४८ हजार रुपैयाँको हाराहारीमा मूल्य तोक्यो । असार ६ गते तोलाको ५२ हजारमा कारोबार भएको सुनको मूल्य एक महिनापछि भण्डै चार हजार घटेको छ ।

पछिल्लो सुनको मूल्य पाँच बर्ष यताकै न्यून बिन्दुमा ओर्लिएको हो । यो अर्भै तल आउने अपेक्षा अन्तर्राष्ट्रिय बजारका लगानीकर्ताले गरेका छन् । सुनको मूल्यमा अर्भै १० प्रतिशत भन्दा बढिले गिरावट आउने अपेक्षा गर्न थालिएको छ ।

त्यसो भएमा नेपालमा छापावाल सुनको मूल्य तोलामा ४५ हजार रुपैयाँ हाराहारीमा आउनेछ । अमेरिकी अर्थतन्त्रमा आएको स्थायित्व र डलर मजबुतीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको हो ।

## फेसबुक स्टार्टसका कारण देश निकाला

एजेन्सी - फेसबुक जतिजति लोकप्रिय बन्दै छ त्यति नै यसमा नकारात्मक कुराहरू पनि थपिदै गइरहेका छन् । फेसबुक प्रयोग गर्न सबैले पाउँछन् तर त्यसलाई गलत प्रयोग र उपयोग गर्न कसैले पाउँदैन । फेसबुक चलाउँदा पनि ऐन, नियम र कानूनमा बसेर चलाउनु पर्छ । नत्र पछि पछुताउनुको विकल्प हुँदैन ।

फेसबुककै कारण विभिन्न व्यक्ति पक्राउ परिरहेका बेला फेरि एउटा त्यस्तै घटना सार्वजनिक भएको छ । फोहर शब्द लेखेको अभियोगमा एक अस्ट्रेलियन महिला युनाइटेड अरब इमिरेट्सबाट देश निकाला भएकी छन् ।



३९ वर्षीया जोडी मगीलाई त्यहाँको अदालतले खराब शब्द प्रयोग गरेको भन्दै यस्तो सजाय सुनाएको हो ।

मगीले आफू बस्ने अपार्टमेन्टको पार्किङ स्थलमा अपाङ्ग स्टिकर नभएका कार अपाङ्गका कार पार्किङ गर्ने स्थानमा पार्क गरेको फोटो खिचेर फेसबुकमा पोस्ट गर्नुभएको थियो । कार पार्किङमा हुने अव्यवस्थामाथि उनले फेसबुकमा गरेको सोही पोस्टसम्बन्धी विवाद लम्बिँदै जाँदा देश निकालाको आदेश भएको हो । अपाङ्ग स्टिकर नभएका गाडीलाई अपाङ्ग क्षेत्रमा पार्किङ गर्नेहरूलाई उहाँले स्वार्थी ड्राइभरको संज्ञा दिनुभएको थियो ।

## राजनीतिक भागवण्डामा राजदूत नियुक्त हुँदै

काठमाडौं- परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आठ राजदूतको नियुक्ति कांग्रेस र एमालेबीच भागबन्डामा हुने बताउनु भएको छ । राजदूत नियुक्तिमा परराष्ट्र सेवाका कर्मचारी नसमेटिने उहाँको भनाइ छ । गतवर्ष परराष्ट्र सेवाबाट ६ जनालाई राजदूत नियुक्त गरिसकिएको छ । यसपटक चाहिँ राजनीतिक कोटाबाट मात्रै राजदूत नियुक्त गर्ने सोचाई हो, मन्त्री पाण्डेले भन्नुभयो ।

## महत्वपूर्ण टेलिफोन नम्बरहरू

नेपाली राजदूतावास टोकियो  
फोन: ०३-३७१३-६२४१/४२  
फ्याक्स: ०३-३७१९-०७३७  
टोकियो क्षेत्रिय अध्यागमन ब्यूरो  
सिनागावा ०३-५७९६-७१११  
टेलिफोन नम्बर सोधपूछ १०४  
प्रहरी ११०  
एम्बुलेन्स र दमकल ११९

## कामको खोजीमा हुनुहुन्छ?

जहाँ तपाईंको बसाइँ, त्यहिँ तपाईंलाई काम

- ✿ Arix कम्पनीको होमपेजमा जानुहोस् ।
- ✿ [www.job.chikyujin.jp/ne/](http://www.job.chikyujin.jp/ne/) [www.job.chikyujin.jp/ne/](http://www.job.chikyujin.jp/ne/)
- ✿ निःशुल्क आफ्नो नाम लगायत अन्य सामान्य जानकारी दर्ता गराउनुहोस् ।
- ✿ हामी तपाईंलाई सम्पर्क गर्नेछौं ।

होमपेजमा मनु पर्ने जानकारी नेपाली भाषामा पनि भएकोले मर्न सजिलो हुने

**Arix Company Limited**  
Kamematsu Bld. 8F, Soto Kanda 4-5-4, Chiyoda-Ku, Tokyo  
(080-3355-1797) नेपाली भाषा, टोकियो। जापानी भाषाको लागि 080-9779-3297  
(080-4097-3633) नेपाली भाषा, टिबा।

जापानी भाषा बोल्न नसक्नेले पनि सम्पर्क गर्न सकिने छ ।

## कोवायासी भिषा सर्भिस

KOBAYASHI VISA SERVICE

सस्तो सुलभ, छिटो सेवाका लागि हामीलाई सम्भन्नुहोस् ।

सेवाहरू (Services)	
✦ भिषा नविकरण	लाग्ने खर्च : १,८००₹
✦ स्थायी भिषा (एईज्यु)	लाग्ने खर्च : ३५,०००₹
✦ भिषाको प्रकृति परिवर्तन	लाग्ने खर्च : ३५,०००₹
✦ नयाँ भिषा सम्बन्धि काम	लाग्ने खर्च : ५०,०००₹
✦ कम्पनी स्थापना	लाग्ने खर्च : आपसी सहमतीमा तय गरिने

**Contact for Details:**  
Tel : 03-6279-3353  
Fax : 03-6908-5805  
Mobile : 080-4186-2102 (Softbank)  
Shinjuku Lions Mansion 409, 2-4-5 Hyakunincho, Shinjuku-ku, Tokyo, Japan  
फोन गर्ने समय बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म ।

नेपाली, अंग्रेजी, हिन्दी, जापानी भाषामा कुरा गर्न सकिने ।



Hironari Kobayashi  
Immigration Lawyer

## नयाँ संविधान...

भएको सूर्य र राष्ट्रिय जनावर गाई चुनाव चिन्ह रहेकोमा असन्तुष्टि जनाउँदै यस्ता राष्ट्रिय गौरवका चिन्हहरू पार्टीको चुनाव चिन्ह बनाउन नहुने सुझाव दिएका छन् ।

एमाले र एमाओवादीलाई सुरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था छाडेकोमा तीव्र असन्तुष्टि देखियो । अधिकांश वक्ताले ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष भन्न नमिल्ने बताए । नेपाललाई पुनः हिन्दू राष्ट्र घोषित गर्नु पर्ने उनीहरूको सुझाव थियो ।

स्थानीयले केही नेता विदेशीको दबाव र आर्थिक प्रलोभनमा परी अन्तरिम संविधानमा धर्मनिरपेक्षता राख्न लगाएको आरोप लगाउँदै त्यो सत्य हो भने छानबिन गरी कारबाही गर्न मागसमेत गरे ।

यसैगरी भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने, वडाध्यक्ष, नगरप्रमुख, राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने, वडाध्यक्षदेखि राष्ट्रपतिसम्म शैक्षिक योग्यता तोक्नुपर्ने, राजनीतिक दलको मान्यता पाउन 'थ्रेस होल्ड'को व्यवस्था राखिनुपर्ने धारणा राखेका छन् ।

पूर्ण रूपमा प्रत्यक्ष निर्वाचन प्रणाली वा समानुपातिक प्रणाली मात्रै अपनाउनुपर्ने, प्रदेशको संख्या घटाउनुपर्ने, सजिलो गरी वंशजको नागरिकता पाउने व्यवस्था गर्नुपर्ने, पूर्ण प्रेस स्वतन्त्रता राख्नुपर्ने, आरक्षण जातलाईभन्दा वर्गलाई दिनुपर्ने सुझाव दिएका छन् ।

धर्मनिरपेक्षताको विरोधमा निकै ठुलो जनमत आएको छ भने 'हिन्दू राज्य' वा 'धार्मिक स्वतन्त्रता' राख्ने विषयमा बराबर मत आएको छ ।

जनताले दिएका कतिपय सुझाव राष्ट्रिय सरोकारका छन् । विषय निकै संवेदनशील पनि रहेकाले यसलाई गम्भीर ढंगले अध्ययन गरी वर्गीकरण गरेर राखिने संसद सचिवालयका सचिव मुकुन्द शर्मांले जानकारी दिनुभयो ।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको नेतृत्वमा लिइएको सुझावलाई अब तीन दिनभित्रै संविधानसभामा पठाइनेछ ।

जनताका सुझावको प्रतिवेदन संविधानसभामा पेस गर्नुपर्ने भएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले छिट्टै नै संविधानसभा

बैठक बोलाउने तयारी गरेका छन् । संविधानको मस्यौदामाथि गत २५ असारदेखि ५ साउनसम्म सुझाव लिइएको थियो । साउन ४ र ५ गते अभियानकै रूपमा २ सय ४० निर्वाचन क्षेत्रमा एकै पटक कार्यक्रममाफत जनमत लिइएको थियो ।

जनमत संकलनको काम सकिएपछि सभासद र कर्मचारीको टोली काठमाडौं फर्किएको छ । संविधानसभाले १५ दिनको समयभित्र सुझाव संकलनको प्रतिवेदन पेस गर्न दिएको निर्देशनअनुसार तीन दिनअगावै जनताको सुझाव

### कस्ता छन् जनताका सुझावहरू ?

- नेपाललाई पुनः हिन्दू राष्ट्र घोषित गर्नुपर्ने
- सांसद मन्त्री बन्नका लागि पनि योग्यता तोक्नुपर्ने
- राष्ट्रिय झण्डामा प्रयोग भएको सूर्य र राष्ट्रिय जनावर गाई चुनाव चिन्ह रहेकोमा असन्तुष्टि
- भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने
- 'थ्रेस होल्ड'को व्यवस्था राखिनुपर्ने
- पूर्णरूपमा प्रत्यक्ष निर्वाचन प्रणाली वा समानुपातिक प्रणाली मात्रै अपनाउनुपर्ने
- सजिलो गरी वंशजको नागरिकता पाउने व्यवस्था गर्नुपर्ने
- पूर्ण प्रेस स्वतन्त्रता राख्नुपर्ने
- आरक्षण जातलाईभन्दा वर्गलाई दिनुपर्ने

संकलन काम सकिएको हो । इमेल, टोल फ्री र फ्याक्समाफत सुझाव लिने काम भने संविधानसभाको बैठक बस्ने बेलासम्म लिइने सचिवालयले जनाएको छ ।

संविधानसभाले गत २४ असारमा निर्देशन दिँदै १५ दिनभित्र सुझाव संकलनको प्रतिवेदन बुझाउन भनेको थियो । सभासदको टोली, संविधानसभा सचिवालय, कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको टोलीलाई जनमतका लागि जिल्ला पठाइएको थियो । संविधानसभामा प्रतिनिधित्व गर्ने दलका सभासदहरू १ साउनबाट आ-आफ्नो जिल्ला पुगेका थिए ।

## परिवर्तन विरोधी...

हुनुहुन्छ । संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलन गरेर फर्किनुभएका सभासद सापकोटासँग नेपाली समाचारले गरेको संवादको सम्पादित अंश-

● **संविधानको प्रारम्भिक मस्यौदामा जनताको मत कस्तो पाउनुभयो ?**

जनताले प्रस्तावनादेखि अन्य धेरै विषयमा मत दिनुभएको छ । खासगरी प्रस्तावना नै भदा भयो, प्रदेशको संख्या धेरै भयो, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा वडाध्यक्ष हुनुपर्ने, ४ धर्म निरपेक्षता नभनी हिन्दू राज्य कायम गरिनुपर्ने अथवा धार्मिक स्वतन्त्रता राख्नुपर्ने, थ्रेसहोल्डको व्यवस्था अनिवार्य गरिनुपर्ने, केन्द्रीय तथा प्रांतीय संसदको संख्या घटाइनुपर्ने, केन्द्रदेखि स्थानीय निकाय सम्मको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिहरूको शैक्षिक योग्यता निर्धारण हुनुपर्ने, प्रदेश उत्तर दक्षिण हुनुपर्ने, आमा वा बाबुको नामबाट नागरिकता पाउनुपर्नेलगायतका सुझाव नै बढी पाइयो ।

● **जनताको सुझावमा सहभागिता कस्तो रह्यो ?**  
सुझाव दिन जनसहभागिता राम्रो र उत्साहजनक नै पाइयो । तर जति समय सुझाव संकलनका लागि तोकियो त्यस हिसावले जनताको सुझाव आयो भन्न मिल्दैन । बरु राजनीतिक दलका कार्यकर्ताको सुझाव आयो । छिटो संविधान जारी गर्न नागरिक सम्बन्ध समितिले काम गर्ने समय नै १५ दिनमात्रै पायो । हरेक निर्वाचन क्षेत्रमा दुई दिन सुझाव संकलन गरियो भने बाँकी गाविस सचिवालयमाफत सुझाव गर्ने भनियो । सबै काम हतार हतारजस्तै भयो ।

● **कतिपय ठाउँमा सर्वसाधारणले नै सुझाव दिन पाएनन् भन्ने गुनासो सुनियो नि ?**

निर्वाचन क्षेत्रको सुझाव लिन जाँदा मैले पनि स्वतन्त्र नागरिक कम र राजनीति पार्टीका कार्यकर्ता बढी पाएँ । केही सामाजिक संघ संस्था र धार्मिक समूहका आए । राजनीतिक दलले पार्टीका घोषणापत्रअनुसार नै सुझाव दिए भने धार्मिक समूहले धार्मिक आस्थाअनुसार अनि आदिवासी जनजातिले आफ्नो माग राखे । तर, स्वतन्त्र नागरिकको सहभागिता कम हुँदा उनीहरूका सुझाव प्रयाप्त आएनन् ।

● **राजनीतिक दलप्रति बढी टिप्पणी पनि भयो नि ?**  
पक्कै पनि हो । राजनीतिक अस्थिरताको निम्ति मुख्य कारण भनेको नै निर्वाचन प्रणाली र राजनीतिक दललाई लिने गरिएको छ । सुझाव संकलनमा पनि यीनै गुनासो र आक्रोस दोहोरिए ।

● **समझदारीमा संविधान ल्याउन कति सहज/असहज अवस्था देखिनुहुन्छ ?**

अब संविधान आउने कुरामा आशंका गर्न आवश्यक छैन । एमाले, कांग्रेस र एमाओवादीको अडानले संविधान नआएकै हो । अहिले सबै दल खुकुलो भएर प्रस्तुत हुँदा संविधान ल्याउन सहज भयो । संविधान भनेको शक्ति सन्तुलनले आउने राजनीतिक दस्तावेज हो । कम्तिमा जारी भयो भने आन्दोलनका उपलब्धी संस्थागत गर्न सकिन्छ । अहिले सम्झौताको दस्तावेज हुन्छ । संविधान अपरिवर्तनिय भन्ने हुँदैन । अभिमत लिएर संशोधन गर्न सकिन्छ । सबैको विचार समेटेर सम्झौताकोरूपमा आउँछ ।

● **संविधान निर्माण प्रक्रियामा असहमत रहेका**

केही मधेसवादी शक्ति र राप्रपा नेपाललगायतका धार्मिक एजेन्डा बोकेका शक्तिसँग अब समझदारीको प्रक्रिया कसरी अगाडि बढ्छ ?

केही मधेसवादी शक्ति र राप्रपा नेपाललगायतका धार्मिक एजेन्डा बोकेका शक्तिसँग परिवर्तनका एजेन्डामा तलमाथि भएको भए समझदारी हुन्छ । तर, त्यसो भन्दैमा राष्ट्रिय एकता, अखण्डता र आपसी सद्भाव बिथोल्ने प्रयत्न सफल बनाउन भने सम्झौता हुँदैन ।

● **उनीहरू पनि त जनताको अभिमतबाटै आएका हुन् नि ?**  
संविधानसभामा आएका शक्तिहरू जनताको अभिमतबाटै आएका हुन् । तर, कुनै कारणले जनताले मत दिए भन्दैमा वर्षौं एउटै विषयमा बस्ने गर्नु अवसर दिइँदैन । जुन प्रयत्न अहिले भइरहेको छ । त्यसो भन्दा चार दलमात्रै संविधान बनाउन मिल्छ भनेर प्रश्न उठ्ने गरेको छ । परिवर्तनमा सहमत भएका शक्तिको समझदारीलाई नै चारदलको सिन्डिकेट भनिन्छ भने मेरो भन्नु केही छैन । चार दल सहमतको आधारमा एक ठाउँमा उभिएका हुन्, उनीहरूले परिवर्तनको एजेन्डा बोकेका छन् । अब परिवर्तनविरोधीका हकतलाई के गर्ने भनेर समय खेर फाल्नु हुँदैन ।

● **उसो भए धेरै सुझाव आएको हिन्दू धर्म राष्ट्र बनाउने मामामा पनि कुनै सुनुवाइ नहुने भयो हैन ?**  
गर्भबाट निस्केको बच्चालाई गर्भमै पठाउन सकिँदैन । त्यस्तो विचारको सुनुवाइ हुँदैन ।

● **प्रमुख दलबाटै नेता कार्यकर्ताले नै हिन्दू धर्मको प्रचार गरेका छन् नि ?**

एमालेमा छैन, कांग्रेसमा केही देखिएको छ । केन्द्रीय समितिमा रहेका नेताहरूले नै धर्मको प्रचार बाँडेर हिँड्नुभएको छ । राज्य धर्मको आधारमा बन्दैन । राज्यभित्र धर्म मान्ने जनताहरू बराबर हुन्छन् । राज्यले धर्म मान्दैन । तर धार्मिक स्वतन्त्रता हुन्छ । गौतम बुद्ध जन्मेको देश बुद्धिस्ट धर्मको देश किन भएन भनेर सोधे के भन्ने ? संसारका सबैभन्दा बढीले बुद्ध धर्म मान्छन् । बुद्ध धर्म चाँही हाम्रो देशको उद्गमस्थल होइन ? सामन्ती राजतन्त्र रहेको अवस्थामा शाहीवंशले मात्रै हिन्दू धर्मराष्ट्र भनेको हो ।

● **प्रदेशको सिमांकन र नामांकनमा पनि बढी जिज्ञासा र सुझाव आएका छन् । अब कसरी सम्बोधन गर्नुहुन्छ ?**

धेरैले उत्तर दक्षिणको सिमांकनसहितको प्रदेश भन्नुभएको छ । तर, हामीले त्यसो भने महेन्द्र पथ भनिन्छ । कतिपयको सोचाइमात्र हो यो । नेपालको परिचय हिमाल, पहाड तराई नै हो । हिमाल, पहाड वा तराईलाई निकाले नेपाल हुँदैन । नेपालको पहिचान, प्राकृतिक स्रोतको न्यायिक बाँडफाँड, उत्तर दक्षिण यो महेन्द्रको होइन, डा. हर्क गुरुङले निकालेको निष्कर्ष हो । चीन र भारतमध्ये एउटाको मात्र डोमिनेसन अन्त्य गर्न, दुवै देशबाट विकासमा सहयोग जुटाउन र राष्ट्रिय एकतामाथि ठाडो हस्तक्षेप हुन नदिन उत्तर दक्षिण सिमांकन उचित सुझाव हो ।

● **जनताको सुझावलाई कसरी सम्बोधन गर्नुहुन्छ ?**  
जनताको सुझावलाई एकीकृत गरेर एउटा निष्कर्ष निकालौं । सुझावहरू खेर जाने छैनन् । संविधान सम्झौताको दस्तावेज भएकाले कसैका समेटिन सक्छन्, कसैका नसमेटिन सक्छन् । तर, वित्त नबुझे आगामी संसदमा दुई तिहाई मत दिएर संशोधन गर्न सकिन्छ ।

### नेपाली भाषा र जापानी भाषा सिक्नु - 112

(नेपाली र जापानी भाषा सिक्नु)

日本語の文章 (जापानी शब्द)	日本語の発音 (जापानी उच्चारण)	ネパール語の発音 (नेपाली उच्चारण)	
夏	नाचु	गृष्म/गर्मी महिना	ग्रिश्म/गर्मि-माहिना
猛暑日	मोस्त्योबि	अत्याधिक गर्मी दिन	अटियाधिक-गर्मि-दिन
海	उमी	समुद्र	सामुद्रा
海の日	उमी नो ही	समुद्र दिवस	सामुद्रा-दिवस
海開き	उमिबिराकी	समुद्र खुल्ला	सामुद्रा-कुल्ला
海岸	खाइगान	सामुद्रिक तट	सामुद्रिक-ताट
海底	खाइतेइ	समुद्रको पिंघ	सामुद्राको-पिंघ
水遊び	मिजुआसोबी	पानीमा खेल्ने	पानिमा-खेलने
水泳	सुइपइ	पौडि	पावुडि
波	नामी	छाल	च्यार्ल
津波	सुनामी	सुनामी	सुनामि
海の事故	उमी नो जिको	सामुद्रिक दुर्घटना	सामुद्रिक-दुर्घटना
ダイビング	दाइबिन्गु	डाइबिग	दाइबिग
サーフィン	सा-फिन	सर्फिग	सार्फिग
ボート遊び	बो-तो आसोबी	बोटिग	पोर्टिग

### जापान तथा नेपालमा चल्ने iPhone 5, 4S (Sim Free), विभिन्न किसिमका Smart Phone हरू सुपथ मूल्यमा उपलब्ध

i-Phone 4S, i-Phone 5, Samsung Galaxy S3 Alpha, F-3D (Girls), Dell Streak Pro

**दुबै साइडमा क्यामेरा भएको मोबाइल फोनहरू मात्र १५,००० रैन ।**

सर्सी कुसुराको मासु, गरमसला, अचार, दाल-गेडागुडी, फोन कार्डका लागि हामीलाई सम्पर्कनुहोस् ।

**Barahi Foods & Spice Center**  
नेपाली फूड (हलाल फूड)

Tel. 090-6094-9954 (Soft Bank), 03-3363-1145, Fax. 03-5386-8797 (टोकियो स्थित जेआर सिनओकुबो स्टेशनबाट ३० सेकेन्ड मात्र)

## रोजगारीको सुवर्ण अवसर

टोकियो, साइतामा, चिबा, खानागावा र ओसाका क्षेत्रमा केही कामदारको आवश्यकता परेकोले इच्छुकहरूले तुरुन्त सम्पर्क गर्नुहोला ।

**काम गर्ने स्थान, तलब र काम गर्ने समय आपसी श्रेयतामा तय गरिने ।**

**जापानी भाषा जान्ने व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने ।**


**MAX CORPORATION**  
5-12-8-103, 105 Ota-ku NishiKamata Tokyo  
फोन: 03-५७११-०८०५  
(सोमबार - शुक्रबार ९:०० देखि १८:००बजेसम्म)

विद्यार्थीहरूको भिसामा समस्या आएपछि उनीहरूले कलेज प्रशासन समझ धर्ना दिनुका साथै आर्पो माग राखिएको भए पनि खासै सुनुवाइ नभएको उनीहरूको गुनासो छ । उसो त कलेजले अघिल्लो वर्षसम्म यस्तो कुनै समस्या नआएको यो पटक एकासी समस्या देखिएको भएता पनि यसलाई सम्बोधन गर्न कलेज प्रशासन अहोरात्र लागिरेहेको कलेजले बताएको छ ।

जापानमा विद्यार्थीका समस्या एकपछि अर्को गर्दै थपिने क्रम बढ्दो छ । स्वयम् विद्यार्थीहरू पनि कलेजमा आवश्यक पर्ने पुरा जानकारी नलिइकन आउनु, पढाईमा भन्दा काम र कमाईलाई प्राथमिकता दिनु, उनीहरूलाई पठाउने कलसल्ट्यान्सीहरूले जापानका बारेमा पूर्ण जानकारी नगराउनु, नेपालमा खासै जिम्मेवारीपूर्ण काम नगरेका आलाकोचा किशोरकिशोरीहरू नौलो रस्तीबस्ती, पढाई, काम, आर्थिक भारको ब्यवस्थापन, पारिवारिक बिछोड, भाषाको समस्या लगायतका चुनौतीहरूको पहाडसंग एकैचोटी जुम्नुपर्दा हतोत्साहित हुने र गलत निर्णय गर्न पुग्ने लगायतका समस्या अधिक रहेका छन् । नेपाली विद्यार्थीहरूका पि र यस्ता समस्यालाई हेर्ने जापानमा कुनै निकाय छैन । विद्यार्थीहरूको संगठन नैसाज वर्षौंदेखि जापानमा क्रियाशील रहे पनि खासगरी भाषाविद्यार्थीहरूको पहुँच त्यहाँसम्म पुग्ने गरेको पाइँदैन । नेपाली समुदायमा जब समस्या पर्छ तब हतार हतारमाजुट्ने, सकेको चन्दा उठाउने र तत्कालको समस्या टार्ने कामहरू भइरहेका छन् । स्थायी समस्याको अस्थायी समाधानमा जापानको नेपाली समुदायको धेरै समय र श्रम खर्च भइरहेको अवस्था छ । तसर्थ स्थायी समस्याका स्थायी समाधान गर्ने खालका मुलजरो पत्ता लगाई विद्यार्थी लगायतका यहाँका नेपालीहरूका समस्यालाई सम्बोधन गर्न आवश्यक छ । जापानमै रहेका अन्य मुलुकका सयौं वर्ष पुराना कम्प्युनिटीबाट सिक्ने वा जापानमा उपलब्ध त्यस्ता निकायहरू पत्ता लगाउने जसले हाम्रा समस्यामा साथ दिन सक्छन् उनीहरूसंग सहकार्य गरेर जाने दिशामा नेपाली समुदायको ध्यान जानुपर्नेबला आएको जानिफकारहरू बताउँछन् ।

# बलिउड स्टारका बिजुली खर्च

मुम्बई - संभवत बलिउडका कलाकारहरूले प्रयोग गर्ने बिजुलीको बिल थाहा पाउने हो भने हामी आश्चर्य मान्न सक्छौं । कतिपयभारतीय नागरिकहरू होलान् जसले जिन्दगीभर पनि यती धेरै रकम कमाउँछु भनेर कल्पना समेत गर्न सक्दैनन् होला । धेरैले मिहिनेत गर्दा पनि सामान्य नागरिकले कमाउन नसक्ने रकम बलिउडका चर्चित कलाकारले एक महिनाको बिजुलीको बिलवापत तिर्ने गर्छन् । एक महिनामा लाखौं रकम बिजुली उपयोग गरेवापत खर्च हुन बलिउड कलाकारहरूमा तीन खान क्रमशः साहरुख खान, सलमान खान र अमिर खानको नाम चर्चामा छ ।



साहरुख खान

बलिउडका नम्बर १ अभिनेताको सूचीमा रहेका साहरुख खान विश्वकै दोस्रो धनी कलाकार पनि हुन् । साहरुखको वार्षिक आम्दानी २ सय करोडभन्दा धेरै छ । हालै सार्वजनिक तथ्यअनुसार उनको सम्पत्ति ३६ अर्बभन्दा माथि छ । उनले महिनामा ४३ लाख हारहारीको बिजुलीको बिल तिर्छन् । यो उनको मुम्बईमा रहेको मन्त महलको मात्र बिजुली हो । तर साहरुखको आफ्नै प्रोडक्शन हाउस रेड चिल्लीको बिललाई जोड्ने हो भने उनले लगभग २ करोड पुग्छ ।




सलमान खान

चर्चित नायक सलमान खानले बान्द्रास्थित अपार्टमेन्ट र उनको च्यारेटीवल संस्था वीडि ह्युमनको अफिसको गरेर करिब २९ लाख बिजुलीको बिल तिर्छन् ।



आमिर खान

अर्का गजनी नायक आमिर खानले पनि आफ्नो बान्द्रास्थित घरको ९ लाख र आमिन खान फिल्मको अफिसको १३ लाखको बिजुलीको बिल तिर्छन् ।



अमिताभ बच्चन

बलिउडका अर्का चर्चित सदाबहार नायक अमिताभ बच्चन आफ्नो मुम्बईस्थित जुहु हाउसमा महिनामा २२ लाख बराबरको बिजुलीको बिल तिर्छन् ।



सैफ अली खान

अभिनेता सैफ अली खानले पनि आफ्नो दिल्ली र मुम्बईको बंगालामा महिनामा करिब ३० लाख बराबरको बिजुलीको बिल तिर्छन् ।



दीपिका पादुकोण

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण धेरै बिजुलीको बिल तिर्ने कलाकार हुन् । उनी मासिक १३ लाख हारहारीको बिजुलीको बिल तिर्छन् ।



करिना कैफ

बलिउडकी चर्चित सुन्दरी नायिका करिना कैफले पनि मुम्बईमा रहेको आफ्नो महलको महिनामा १० लाख बराबरको बिजुलीको बिल तिर्छन् ।



## चपली हाइट-२ मा पनि बिनिता नै

काठमाडौं- 'चपली हाइट'बाट हट नायिकाको रूपमा एकाएक चर्चा कमाउनु भएकी नायिका बिनिता बरालको फेरि 'चपली हाइट'बाटै पुनरागमन हुने भएको छ । उहाँ लामो समय फिल्मी लाइनबाट बाहिर रहेर काठमाडौंके

टोखामा तरकारी खेती गरेर बस्नु भएको थियो । भूकम्पले खेतिपाती प्रभावित भएपछि उहाँले आफ्नो पुरानै क्षेत्रमा फर्कने सोच बनानुभएको हो । चपली हाइटका निर्देशक दीपेन्द्र के खनालले नै बिनितालाई चलचित्र क्षेत्रमा पुनरागमन गराउन लाग्नुभएको


हो । यो चलचित्रको निर्माता अर्जुन कुमार हुनुहुन्छ । छायाङ्कनको मिति पक्का नभए पनि चलचित्र २०७२ भित्रै प्रदर्शनमा ल्याउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा बिनिताका अलवा अन्य दुई जना नायक प्रमुख भूमिकामा देखिनेछन् । बिनिताको भूमिकाका बारेमा अहिलेसम्म केही बताइएको छैन ।

# सिनओकुबो फिल्म फेस्टिभलमा लव यु बाबा र सुनाकली

नेस संवाददाता

टोकियो- अगस्ट १५ देखि २२ सम्म जापानको टोकियोको सिनओकुबोमा हुने फिल्म फेस्टिभलमा दुई नेपाली चलचित्र छानिएका छन् । लव यु बाबा र सुनाकली प्रदर्शनका लागि छानिएका हुन् ।

सबैभन्दा कान्छा निर्देशकको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल बाल निर्देशक सौगात विष्ट निर्देशित लव यु बाबा आगामी अगस्ट १६ र २० तारिखमा प्रदर्शन गरिने छ । फेस्टिभलमा १७ देशको सहभागिता रहने आयोजकले जनाएको छ । कोरियन, जापानिज, चाइनिज, सिंगापुर, थाईल्याण्ड, बेल्जियन चलचित्रहरूको सहभागिता रहनेछ । फेस्टिभलमा कोरियन फिल्मको सहभागिता धेरै छ । फेस्टिभलमा प्रदर्शनका लागि नेपाली चलचित्र लव यु बाबा र सुनाकलीलाई जापानिज भाषाका सबटाइटल गरिएको छ । नेपालबाट निर्देशक सौगातसँगै चलचित्रका निर्माता सम्फना पोखरेल फेस्टिभलमा सहभागिता जनाउन जापान आउने छन् ।



## खेलकुद

### फिफा अध्यक्षको चुनाव फेब्रुअरीमा

नेस संवाददाता

काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ अध्यक्ष चयनका लागि मिति तय गरेको छ । उसले आगामी फेब्रुअरी २६ मा नयाँ अध्यक्षका लागि निर्वाचन गर्न लागेको जनाएको छ । उसले अध्यक्ष पदका उम्मेदवारहरूले २६ अक्टोबरमा मनोनय दर्ता गर्न पाउनेछन् । अबको अध्यक्ष पदका प्रत्यासीका रूपमा यूएफए प्रेसिडेन्ट मिचेल प्लाटिनीको बलियो सम्भावना रहेको बताइएको छ ।

पछिल्लो समय विश्व फुटबल महासंघ (फिफा) का अधिकारीहरू भ्रष्टाचारमा फसेपछि अध्यक्ष सेप ब्लाटरले निर्वाचित भएको चौथो दिनमा नै पदबाट हट्ने जनाएपछि फिफा नयाँ अध्यक्ष चयनको मितिको प्रतीक्षामा थियो । ब्लाटर गत २९ मे मा नयाँ कार्यकालका लागि निर्वाचित भएका थिए । तर, उनले आफू सँधै फुटबलको पक्षमा रहेको भन्दै पदमा नरहने निर्णय गरे । त्यसपछि विभिन्न कारण लामो समय फिफा बैठक बस्न सकेको थिएन त्यसलाई तोड्दै सोमबार बसेको बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो । पछिल्लो समय उसका पधाधिकारी तथा विभिन्न देशका फुटबल संघहरू भ्रष्टाचारको दलदलमा फसेको भन्दै अध्यक्ष ब्लाटरको तिर्र आलोचना भयो । अफ फिफा निर्वाचनअघि उसका उपअध्यक्षसहितका पधाधिकारीहरूलाई ज्युरिच प्रहरीले गिरफ्तार गरेपछि अध्यक्ष ब्लाटरमाथि नैतिक दबाव परेको थियो । परिणामतः उनले राजीनामा दिएका थिए ।

# सुपथ मूल्यमा ल्यापटप कम्प्युटर

## तपाईंको घरकैलोमा

के तपाईंलाई अत्यावश्यक सबै प्रोद्योगहरू भएको अंग्रेजी भर्सनका नयाँ ल्यापटप कम्प्युटर चाहिएको छ ??? यदि त्यसो हो भने ढिला नगर्नुस् । भारी छूटमा धमाधम डित्रि भईरहेको छ । छिट्टै सम्पर्क राख्नुहोस् ।

### बिशेषताहरू:

- आधारभूत सबै सफ्टवेयरहरू लगायत नेपाली अक्षर पढ्न र लेख्न मिल्ने फन्ट तथा युनिकोड डाउनलोड गरिएको
- नेपालमा लगेर चलाउन पनि कुनै समस्या नपर्ने
- आफ्नो लागि वा आफन्तलाई उपहार दिनका लागि बिभिन्न कलर र साइजमा उपलब्ध भएको
- घरमै डेलिभरि गरेर पठाइने व्यवस्था भएको
- साथै कम्प्युटर सम्बन्धि अन्य सुकाव, सल्लाह तथा सेवाहरू उपलब्ध गराइने

यहाँ उल्लेख गरिएका बाहेक अन्य मोडल र मूल्यका कम्प्युटरहरू पनि उपलब्ध छन् ।

**हामी कहाँ कम्प्युटर मर्मत पनि गरिन्छ ।**

<p><b>TOSHIBA</b> CPU: Intel Core 2 Duo 1.4 HDD: 160 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 21.1"</p> <p><b>¥22,000</b></p>	<p><b>SONY VAIO</b> CPU: Intel Core 2 Duo 2.26 HDD: 320 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 13.3"</p> <p><b>¥35,000</b></p>	<p><b>SONY VAIO</b> CPU: Intel Core 2 Duo 1.73 HDD: 160 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 14.1"</p> <p><b>¥27,000</b></p>			
<p><b>SONY VAIO</b> CPU: Intel Core 2 Duo 1.7 HDD: 160 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 13.3"</p> <p><b>¥25,000</b></p>	<p><b>SONY VAIO</b> CPU: Intel Core 2 Duo 1.7 HDD: 160 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 13.3"</p> <p><b>¥25,000</b></p>	<p><b>SONY VAIO</b> CPU: Intel Core 2 Duo 1.7 HDD: 160 GB RAM: 1GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 15.4"</p> <p><b>¥22,000</b></p>			
<p><b>SONY VAIO</b> CPU: Intel Core-M 1.6 HDD: 80 GB RAM: 1GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 14.1"</p> <p><b>¥20,000</b></p>	<p><b>SONY VAIO</b> CPU: Intel Core-M 1.6 HDD: 60 GB RAM: 1GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 14.1"</p> <p><b>¥20,000</b></p>	<p><b>FUJITSU</b> CPU: Intel Core 2 Duo 2.53 HDD: 500 GB RAM: 4GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: NO SIZE: 15.6"</p> <p><b>¥35,000</b></p>			
<p><b>TOSHIBA</b> CPU: Intel Core 2 Duo 2.4 HDD: 320 GB RAM: 4GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 16"</p> <p><b>¥32,000</b></p>	<p><b>TOSHIBA</b> CPU: Intel Core 2 Duo 2.2 HDD: 320 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 16"</p> <p><b>¥27,000</b></p>	<p><b>LENOVO</b> CPU: Intel Core 2 Duo 2.0 HDD: 320 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN XP WEB CAMERA: OK SIZE: 15.6"</p> <p><b>¥32,000</b></p>	<p><b>FUJITSU</b> CPU: Intel Core 2 Duo 2.4 HDD: 320 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: NO SIZE: 15.4"</p> <p><b>¥25,000</b></p>	<p><b>HP</b> CPU: AMD Athlon64x2 Core 2 Duo 2.1 HDD: 160 GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: OK SIZE: 12.1"</p> <p><b>¥30,000</b></p>	<p><b>DELL</b> CPU: Intel Core 2 Duo 2.0 HDD: 250GB RAM: 2GB DRIVE: DVD Super Multi WIFI: OK OS: WIN 7 WEB CAMERA: NO SIZE: 15.4"</p> <p><b>¥25,000</b></p>

(सबै कम्प्युटर सेकेन्ड हैन्ड हुन् ।)

## GMT International Co. Ltd.,

2-14-4 (1F) Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073, Tel & Fax: 03- 5937-5314 Mobile 080-4150-5314 Softbank  
Our Postal Account 10120-51602201

**छिटो, छरितो, भरपर्दो जिएमटी रेमिट सेवा**

शुद्धित पुर्चाउछौं, तपाईंको पटिवाटको माफ

**ठाउँ एक सुविधा अनेक अब**

**जिएमटी रेमिट सेवा पनि**

जापानको जुनसुकै स्थानबाट पनि बिना कण्फट नेपाल पैसा पठाउनका लागि हाम्रो JP BANK को खाता नं 10100-59460661 प्रयोग गर्न सक्नुहुनेछ ।

**पहिलो र पाँचौं पटक निःशुल्क**

**GMT International Co., Ltd.**

Authorized Agent of CITY EXPRESS Money Transfer Japan Co., Ltd.  
2-14-4 Hyakunincho, Shinjuku-Ku, Tokyo 169-0073  
Tel/Fax : 03-5937-5314, Mob: 080-4150-5314(SB)  
Email: samudraparnews@gmail.com

SoftBank Comica Everyday

Calling reliable other countries: Bangladesh, Brazil, Cambodia, China, Hong Kong, India, Indonesia, Japan, Malaysia, Myanmar, Nigeria, Pakistan, Philippines, Sri Lanka, Taiwan, Thailand & Vietnam.

**राष्ट्रिय(जापान) तथा अन्तर्राष्ट्रिय प्रिपेड कार्ड**

अन्तर्राष्ट्रिय कोड 977 (नेपाल) call Nepal at low cost!

कोमिका एमरिडे कलिङ्ग कार्ड

**हरेक दिन विशेष...**

अग्लै स्पष्ट... अग्लै लानो... कुरा गर्नुहोस्!

ल्याण्ड लाइन 83 मि. मोबाइल 30 मि.

ल्याण्ड लाइन 186 मि. मोबाइल 101 मि.

Premium Domestic(Japan) & International Prepaid Calling Card

Dealer, Agent Wanted!

छिटो डायल गर्ने तरिका...

१. आफ्नो नम्बर रजिष्टर गर्नुहोस्

००६६-१२ डायल गर्नुहोस् भाषा छनोट गर्नुहोस् (कार्ड आर्डरको टोकेण्ड पछि) कार्ड आर्डर डि.नं. + # १ दबाउनुहोस् (फोन नं. वा मोबाइल नं. रजिष्टरको लागि)

२. रजिष्ट्रेशन पछि, "सिमपल डायलिङ" गर्नुहोस्

००६६-१२+अन्तर्राष्ट्रिय कोड+हरिया कोड+फोन नम्बर (ल्याण्ड लाइन/मोबाइल/PMS/सार्वजनिक लाइन (फि एक्सिस))

बिना रजिष्टर डायलिङ Direct Calling (without register)

००६६-१२ ल्याण्ड लाइन/मोबाइल/PMS/सा.सा. (फि एक्सिस) ०१२०-९६५६२७ (फि एक्सिस) (क्रिस्टी देवता/अष्टिकल आर्.सि. टोकियोनी हरिबन्धन फोन गर्नु पछि)

आई.डि.नं. + # + # (फि एक्सिस) + # आई.डि.नं. + #

अन्तर्राष्ट्रिय कोड+हरिया कोड+फोन नम्बर+# कनेक्ट

Tel: 03-3232-7178  
Mobile: 090-8805-6203/ 090-4363-1711  
Url: www.ksjapan.com Email: info@ksjapan.com

**KSI Kaneshiro International Co., Ltd.**  
金城インターナショナル株式会社

**५० जना कामदारको तुरुन्त आवश्यकता**

• टोकियो • साइतामा • चिवा • नागोया

**चिवा**

काम गर्ने समय

① ०८ : ०० ~ १२ : ००  
② १० : ०० ~ १९ : ००  
③ १४ : ३० ~ २० : ००  
तलब : ९०० येन प्रति घण्टा

कामको प्रकृति: बेन्तो, स्याण्डवीच सम्बन्धि  
बिदाको दिन कम्पनीद्वारा तोकिने

**एडज्यु, तेइज्यु र डिपेन्डेन्टलाई उच्च प्राथमिकता**

通訳・翻訳業務正社員も同時募集

**आईची केन/नागोया**

कप रामेन उत्पादन कम्पनी

काम गर्ने समय

① ०५ : ३० ~ १४ : ३०  
② ०६ : ३० ~ १७ : ३०  
③ ०७ : ०० ~ १६ : ००  
④ ०९ : ०० ~ १८ : ००  
तलब : ९०० येन प्रति घण्टा

कम्पनी भित्र ५० येनमा रामेन खरिद गर्न पाइने

बिदा आपसी सहमतिमा तय गरिने  
नागोयाको विरपरिचित रामेन

**साइतामा/टोकियो**

काम गर्ने समय

① ०७ : ०० ~ १६ : ००  
② ०८ : ०० ~ १७ : ००  
③ २१ : ०० ~ ०६ : ००  
④ ०० : ०० ~ ०६ : ००  
⑤ २० : ०० ~ ०६ : ००  
तलब : ९०० येन प्रति घण्टा

कामको प्रकृति: तरकारी काटने, घुने कामका साथै बेन्तोको टपिङ सम्बन्धि  
बिदा आपसी सहमतिमा तय गरिने

**K LINE K-LINE GROUP**

Homepage: www.k-linegroup.co.jp

**सम्पर्कका लागि:**

साइतामा र चिवा क्षेत्र : शाह - 080-5872-6983  
टोकियो र चिवा क्षेत्र : निराजन - 080-5433-9651  
लामा - 090-2932-8634  
आईचीकेन क्षेत्र : दिपेन्द्र - 070-2189-4246  
रमिला - 070-2189-4244

日本語の場合佐藤まで  
**080-5872-6984**

सम्पर्क गर्ने समय  
१० देखि १४ बजेसम्म